



# त्रि-बोधिरस

त्रि-बाधिरस (Tri-Bodhirash) बौद्ध मासिक पत्रिका

वर्ष १, अंक ११, फागुन पूर्णिमा

बु.सं. २५६२, ने.सं. ११३९, वि.सं. २०७५, 2019 A.D. Feb./March

**बुद्धरस**


यो बालो मञ्चति बाल्य-पण्डितोवापि तेन सो ।  
बालो च पण्डितमानी-सवे बालोति दुच्चिति ॥

आफनो मूर्खतालाई चिन्न सक्ने मानिस नै पण्डित कहलाइन्छ, मूर्ख भईकन पनि पण्डित कुँ भन्नेलाई सही मानेमा मूर्ख भन्दछ ।

थागु मूर्खता यात कहाको फुम्हासित हे पण्डित धका: धाई । मूर्ख जुया नं पण्डित धका: धाईहासित धात्येह मूर्ख धका: धाई ।

The fool who knows that he is a fool can, for that reason, be a wise man; but the fool who thinks that he is wise is, indeed, called a real fool.

ग्रन्थमपद : ६३



गत अंक

आपूर्णो मालिक आफै हो । - भगवान् बुद्ध

## बिषयसूची

### महान धर्मचक्र सूत्रोपदेश

महाशी सयादो महास्थविर

३

### विपश्यना भावना सम्बन्धी व्यवहारिक निर्देशन

सयादो ऊ. पण्डिताभिमंश

५

### बुद्धोपदेश ब्रह्मचर्य

डा. भिक्षु ज्ञानपूर्णिक महास्थविर

५

### अङ्गुतरनिकाय

भिक्षु बोधिसेन महास्थविर

१३

### सारिपुत्रस्थविरया खं

भिक्षु धर्मगुप्त महास्थविर

१५

### ध्यान दृष्टि

भिक्षु विमलो स्थविर

१८

### मिलिन्द प्रश्न

### जातक बाख्य

दुष्टबहादुर बजाचार्य

२२

### दर्शन, सद्धर्म ...

भिक्षु विमलो स्थविर

२४

### The Ten Armies of Māra

### शासनिक गतिविधि

२६

२८



## त्रि-बोधिरस त्रि-वाचिका बुद्ध मासिक पत्रिका

धम्मानुशासक

उपसंग्रहायक भिक्षु ज्ञानपूर्णिक महास्थविर  
'अगममहापणिडत्, अगममहासद्भमजोतिकथज'

सल्लाहकार

भिक्षु धर्मगुप्त महास्थविर  
भिक्षु भद्रिय महास्थविर  
भिक्षु बोधिज्ञान महास्थविर

सम्पादक

भिक्षु विमलो स्थविर  
मो. ९८४९५९८३३

विशेष सहयोगीहरु  
भिक्षु चन्द्रिमो  
भिक्षु रेवतो

आर्थिक व्यवस्थापक/प्रायोजक  
कपिल शाक्य

प्रविता शाक्य

सितापाइला, काठमाडौं  
मो. ९८५९०६९८५४

विज्ञापन व्यवस्थापक  
कृष्ण गोविन्द महर्जन  
मो. ९८५९१७२३९५

वितरण व्यवस्थापक  
रामकृष्ण महर्जन  
मो. ९८४९१३४४४४

वितरकहरु

गौतम तुलाधर

कृष्ण प्रताप महर्जन  
जमुना महर्जन  
सनम महर्जन

सेटिङ्ग/मुद्रण

आइडियल प्रिण्टिङ प्रेस  
र्वार्को, ललितपुर, फोन: ५५३०५२२

मूल व्यवस्थापन

श्री सिद्धिमंगल बुद्ध विहार  
सिद्धिपुर, महालक्ष्मी नगरपालिका-६

प्रकाशक/सम्पर्क कार्यालयः

त्रि-बोधि विपश्यना ध्यान केन्द्र  
सिद्धिपुर, ललितपुर, फोन: ५५८४९५५  
E-mail: pashavimalo@gmail.com  
tribodhirastra@gmail.com

## सम्पादकीय .....



मनुष्य भाव दुर्लभ छ। यस्तो दुर्लभ भाव हामीले पाएका छौं। सानोतिनो प्रयास त्यागले अवश्य पनि मनुष्य भाव प्राप्त गरेका हैनौं। पूर्वजन्ममा सम्पादन गरिएका महान् पुण्यको आनुभावले प्राप्त यस मनुष्य भावलाई सफल, साकार अर्थपूर्ण बनाउनु अब हाम्रो कर्तव्य धर्म हो।। यो जीवनलाई हामीले चाहे भने देव ब्रह्म भन्दा उच्च अनि यो जीवनलाई तल्लो स्तरमा भार्तै हो भने पशु भन्दा पनि निच स्तरमा सम्म पुन्याउन सकिन्छ। देव ब्रह्म भन्दा उच्च पशु भन्दा निच कोही हुन सक्छ भने त्यो मनुष्यभाव मात्र हो। त्यसैले अब आफ्नो जीवनलाई उच्च बनाउने की निच, त्यो हाम्रो आफ्नै हातमा छ, कसैले उच्च तथा निच बनाउने, बनाइदिने हैन।


जीवनलाई सार अर्थपूर्ण बनाउन तीन विषय अनिवार्य रहन्छ। एक- श्रीसम्पत्ति, दुई- शारीरिक सम्पत्ति (परिपूर्ण शरीर), तीन- मानसिक सम्पत्ति (ज्ञान प्रज्ञा)। यी तीन विषय परिपूर्ण जीवनलाई सफल, साकार र अर्थपूर्ण बनाउन कसैले रोक्न सक्दैन श्रीसम्पत्ति भइक्न पनि शारीरिक सम्पत्ति तथा मानसिक सम्पत्तिको अभावले जीवन साकार तुल्याउन कठिन हुन्छ। त्यस्तै शारीरिक सम्पत्ति वा मानसिक सम्पत्ति एक मात्र भई अरु सम्पत्ति भएन भने पनि जीवन अर्थपूर्ण हुन कठिन हुन्छ। त्यसैले कुनै सम्पत्तिको पनि अभाव नगरी तीनै सम्पत्तिद्वारा मात्र जीवनलाई परिपूर्ण रूपाम साकार तुल्याउन सकिन्छ र त्यो पनि हाम्रो आफ्नै हातमा छ।

कसरी प्राप्त गर्ने श्रीसम्पत्ति शारीरिक सम्पत्ति तथा मानसिक सम्पत्ति ? दान शील भावना। यी तीन कुशल कर्म नै श्रीसम्पत्ति, शारीरिक सम्पत्ति तथा मानसिक सम्पत्तिका वीज हुन। दान- श्रीसम्पत्तिको वीउ, शील शारीरिक सम्पत्ति तथा भावना- मानसिक सम्पत्तिको वीज। त्यसैले जीवनलाई सार्थक तुल्याउनको लागि यी तीन कुशल कर्म हाम्रो जीवनको अनिवार्य धर्महरु हुन्। मनुष्य भएर जन्मे पनि छुत्या(उनै नहुने अनिवार्य कर्म, जुन कर्मले मनुष्य जीवनलाई पूर्ण बनाउँदछ)। जो कोही मनुष्यहरुले आफ्नो जीवनलाई पूर्ण तुल्याउन चाहन्छ। सुख शान्ति चाहन्छ भने दान शील भावना नै वीउको रूपमा धारणा पालना गर्नु अनिवार्य विषय हो।

जीवनको पूर्णताको लागि दान भनेको वीउ समान हो। शील भनेको भूमि समान हो। भावना भनेको जलवृष्टि समान हो। दान मात्र भईक्न शील भावना छैनन भने वीउ भईक्न पनि भूमि पनि छैन, जलवृष्टि पनि नभएको समान हो। शील मात्र भए पनि दान-भावना नभएका, भूमि भईक्न वीउ र जलवृष्टि नभएको समान हो। भावना मात्र भएका तर दान-शील नभएका जलवृष्टि मात्र भएका तर वीउ र भूमि नभएका समान हो। त्यसैले जीवन पूर्णताको लागि दान-शील भावना तिनै गुणधर्म सम्पादन अनिवार्य कर्म ठहरन्छ।

त्यसैले दान भनेको बाटो खर्च समान। शील भनेको मार्ग समान अनि भावना भनेको चक्षु समान थानेर आफुसँग भएको श्रीसम्पत्ति त्याग गरेर दान गर्ने अभ्यास गर्नुपर्छ। आफुले प्राप्त गरेको यो शरीरले शील पालना गर्नुपर्छ भने जीवनमा जति आयु छ त्यो आयुसमयले भावना अभ्यास गर्नुपर्छ। मनुष्य जीवनको सार्थकता यसैमा छ। दान पुण्यले हरेक जन्म जन्मान्तर सम्म श्रीसम्पत्ति प्राप्त गर्न वीउ छर्नु समान हो शील पालना गर्नु शारीरिक सम्पत्ति प्राप्तिको वीउ छर्नु समान हो। भावना अभ्यास मानसिक सम्पत्ति प्राप्त गर्ने वीउ छर्नु समान हो। जीवन सार्थक तुल्याउन आवश्यक श्रीसम्पत्ति, शारीरिक सम्पत्ति, मानसिक सम्पत्ति यी तीन सम्पत्ति प्राप्त गर्न अनिवार्य रूपमा सम्पादन गर्नु पर्ने यी तीन कर्म जसलाई दान शील भावना भनिन्छ। त्यसैले सुख शान्ति र दुर्लभ जीवनलाई सार्थक तुल्याउन जीवनको यात्राको खर्च समान दान शील भावना कुशल कर्म आफु पनि गरौं र अरुलाई पनि गराओ। साधु ॥


१ वैरले वैरभाव शान्त हुँदैन, ठैत्रीले मात्र शान्त हुन्छ । - भगवान् बुद्ध



## अग्नमहापण्डित महोपकारक महाशी सयादो महास्थविरज्यूले देशना गर्नुभएको

# महान धर्मचक्र सूत्रोपदेश

गत अंकबाट क्रमशः .....



## गलत सिद्धान्त दृढतासित समाती राख्नाले सत्य प्रति आस्था हुन्

तब उपक तीर्थकरले (हुपेय्य आवुसो) आवुसो = मित्र, हुपेय्य यपि = तिमीले स्वीकारे भई हुनपनि सक्तछ, भएकै हो भने हुनसक्ने हो भन्नै टाउको हल्लाउदै संघै हिँडने बाटोबाट एकातिर छेऊ लागेर तथागतलाई बाटो छोडिदिइक्कन आफनो गन्तव्यतिर लायो। यहाँनिर विशेष होस राख्न योग्य छ। साँच्चिकै बुद्ध भेटेरै पनि उपकले वास्तविक बुद्ध भनी जानेन। तथागतले साँचो बुद्ध हो भनी स्पष्ट रुपले स्वीकार्नु हुई भनीरहनु भएकै भए पनि उसले साँच्चिनै बुद्ध हुन् भनी विश्वास गरेको थिएन। त्यसो भएको कारण के हो त भने त्यो ऋषि तीर्थकर गणका मिथ्या सिद्धान्तमा आसक्त भइरहेको हुनाले नै हो। हिजे आज पनि गलत विधिलाई कस्तेर समाती राखेमा सही विधिलाई सुन्न पाए पनि विश्वास गर्न नसक्ने भइरहन सक्तछ। सही विधि अनुरूप बताइ-बुझाई आचरण गरिरहनेहरूलाई पनि धुद्र सम्मी अगौरव गर्न सक्दछ, निन्दा-चर्चा गर्न सक्दछ। त्यसरी भूलमा नपर्नका निम्नि विशेष रुपले होस राख्न नै पर्ने हो।

उपकले निश्चित रुपले तथागत प्रति विश्वास नगरे पनि केही अंश विश्वास गरेको श्रद्धा धर्म त लाभ गरेर गयो। तसर्थ पछिउ उ व्याधाकी छोरा चापा (छावा) - सित गृहवन्धनमा परेर एउटा छोरा भइसकेर विरक्त बनी तथागतलाई नै पछ्याउन आइपुग्यो। बुद्ध कहाँ भिक्षु भएर आचरणमा लागेको हुनाले अनागामि भइक्कन परलोक भयो। त्यसपछि शुद्धावास अविहाभूमि पुगेर धेरै समय नवितै अरहन्त भयो। त्यस प्रकारले पछि उत्पन्न हुने परिणाम अगावै देख्न भएको हुनाले नै तथागत उपक भेटिने गरी पैदल हिँडै जानु भई उसले सोधेका जम्मै प्रश्नको उहाँले उत्तर दिनु भएको थियो।

## पञ्चवर्गीयहरूकहाँ आगमन

उपकलाई त्यसरी उत्तर दिनुभई पछि तथागत पनि आफ्नो यात्रामा यथावत अग्रसर हुनुभो। उहाँलाई त्यसरी आउदै गर्नु भएको टाईबाट पञ्चवर्गीयहरूले देखे। त्यसबेला तिनीहरूले सपथ वचन (सत्य क्रिया) बोले, कसो भने - “आवुसोहरू हो, पर देख्यो त श्रमण गौतम आउदै छ, खाने-पिउने पदार्थ त्यागनुपर्ने प्रधान आचरणबाट बाहिरिएर उसले लाभ-सत्कार धेरै हुने उद्योग गरिरहेछ, त्यसकारण उसलाई बन्दना प्रणाम गर्नुपर्दैन, अघि गई स्वागत गर्न पनि पर्दैन, उसका पात्र-चीबर लिई हिँडन पनि पैदैन, तैपनि उ उच्चकुलको हुनाकारण बस्नलाई ठाउँ त तयार गरी राख्नपर्ला, उसलाई बस्ने मन

भए बसोस” भन्दै प्रतिक्षा गरिबसे।

तर तथागतको भाग्य आनुभावको कारण छेवैमा आइपुग्नुहुँदा पञ्चवर्गीयहरू आफ्ना प्रतिज्ञानुसार बस्न सकेन्। एकजनाले अधिसरीकन पात्र लियो, एक जनाले चीबर लियो, अर्कोले आसन ओछ्यायो, एकजनाले पाउ पखाल्न पानी ल्याइदियो फेरी अर्कोले पाउ पखाल्न पिरा राख्यादियो। तर साथै आफूहरूको तथागतलाई गौतम भन्ने मूल नामले समान स्तर अनुसारले सम्बोधन गर्दै कुरा गरिरहे। ‘आवुसो’ भनी अगौरव वचन प्रयोग गरेर नै बोलिरहे। उनीहरूले तयार पारिदिएको आसनमा बस्नु भए पछि तथागतले यसरी आज्ञा गर्नुभयो -

## उपदेश सुन्नका निम्नि प्रेरणात्मक आमन्त्रण

(पञ्चवर्गीय) भिक्षुहरू हो, अधि अधिका तथागतहरू सित समान आगमन युक्त म तथागतलाई (गौमत भन्ने) नामले पनि व्यवहार गर्न हुन, आवुसो पनि भन्न हुन। भिक्षुहरू हो, म (अरहं) पूजा विशेष ग्रहण गर्न योग्य भई आइसकेको छु, (तथागतो) पहिले पहिलेका तथागतहरू सित समान आगमन युक्त भएर आइसकें, (सम्मासमुद्भो) स्वयं आफैले यथार्थ रुपले विज्ञ (जान्ने) बुद्ध भई आइसकें, भिक्षुहरू हो, सुन राम्ररी कान लाएर सुन। (अमतमधिगतं) मरण-रहित अमृत निर्वाण धर्मलाई मैले बोध गरिसकेको छु। म विधि देखाई निर्देशन दिनेछु। म उपदेश गर्नेछु। मैले निर्देशन गरे अनुसार यदि तिमीहरूले आचरण गाय्यौ भने कुलपुत्रहरूले भिक्षुभाव ग्रहण गरेको समयमा (संसारवट्टुक्षतो मोचनत्याय आदि भनी) मूल लक्ष्य राख्न भई परिणाम सहितको, उत्तमाचरणको अन्त सहित सर्वोत्तम अरहत फल (निर्वाण) लाई यसै जन्ममा लाभ गर्न पाउनेछ्यै भनी निर्भिक रुपले स्वीकार्दै आज्ञा गर्नुभयो।

त्यस प्रकारको आज्ञा गर्नुहुँदा पनि पञ्चवर्गीय भिक्षुहरूले तथागतका वचनलाई पहिले त विश्वास गरेनन्। उनीहरूले त पहिलेको परिणाम देखाउदै भन्न थाले, आवुसो गौतम, त्यसबेला ठोस स्थूल बाय्य-पदार्थ त्यागेर कष्ट र दुःख गर्दै जुन आचरणमा लागेका थियो त्यस्तो आचरणले पनि त साधारण मानिसले प्राप्त गरिलिन सकिने सामान्य कुशल भन्दा अत्यधिक रूपमा श्रेष्ठोत्तम (उत्तरिमनुस्सधम्म-भन्ने) क्लेशलाई हटाउन सकिने आर्यज्ञान विशेष दर्शनलाई तिमीले प्राप्त गर्न सकेन्नौ होइन र ? त्यस्तो दुष्कर्त्त्वा आचरणबाट बाहिर आई प्रत्यय लाभ सत्कार धेरै हुने गरी उद्योग गरिरहने तिमीले अब आएर त्यो धर्म विजशेष उत्तम धर्मलाई कहाँबाट प्राप्त गरिलिन सक्ने हो र - यसरी अधिको परिणाम दर्शाई

मनको स्वभाव धर्म जुनसुकै अवस्थामा पनि अगुवा हुनु हो। - भगवान् बुद्ध

भनीरहे ।

त्यो पनि अति विचारणीय कुरो नै थियो । यी पञ्चवर्गीय भिक्षुहरु बोधिसत्त्व जन्मेदेखि नै बुद्ध हुनेछन् भनी उनीहरुका विश्वास अनुसार निमित्त लक्षण पढीकन भविष्यवाणी गरिआएकाहरु थिए । स्थूल आहार त्यागेर आचरण गरिहेको दुष्करचर्या आचरणबाट निस्केर स्थूल आहार फेरी सेवन गर्दैमा बुद्ध हन अब सक्ने होइन भनी उनीहरुका दृष्टि र धारणा चिप्लेर गए । उनीहरु आफैले पहिले निमित्त लक्षण पठेर भविष्यवाणी गरिआएको प्रति अनविश्वास हुनथाल्यो भन्नुपयो । अब त तथागतले अमृत धर्म प्राप्त गरी आउनुभयो, साँचो सही सम्यक्सम्बुद्ध भएर आइसके भनी किटान गर्दै स्वीकारिकन भनीरहनु हुँदा पनि उनीहरुले अनविश्वास नै गरिरहेका थिए । त्यसो किन भएको भने - उनीहरुले दुष्करचर्या आचरणलाई सही आचरण अनि असल आचरण अनि असल आचरणक रूपमा विश्वास राखी आसक्त भझरहेका हुनाले नै हो । उसरी नै भने भै अचेल पनि गलत, मिथ्या प्रति विश्वास गरी आसक्त भई रहेमा सही यथार्थ भएकोलाई जस्तै प्रकारले बताइए पनि अनविश्वास नै भझरहने हुँदछ । सही र यथार्थ कुरा भन्नेलाई पनि किञ्चित् मानेर होच्याएर दोष आरोपण गर्दै निन्दा चर्चा गर्ने गर्दछ । त्यसप्रति होस पुन्याउनु अत्यावश्यक छ ।

पञ्चवर्गीयहरुले त्यसरी प्रतिकार गरी भनीरहँदा तथागतले महाकरुणाद्वारा दयामाया लागेर यसरी आज्ञा गर्नुभयो - (पञ्चवर्गीय) भिक्षुहरु हो, अधिअधिका तथागतहरु भै समान स्तरको आगमन युक्त म तथागतले प्रत्यय लाभसत्कार धेरै पाउनका निमित्त उद्योग गरिरहेको होइन, क्लेशलाई शमन गर्न सकिने यथार्थ प्रधान सही आचरणबाट निस्केर गएको पनि होइन, चीज बस्तुहरु धेरै बनाउन भनेर पनि फेरी आचरण गरेको होइन भन्नु भए पछि अधि मायि भनिए भै (अरहं तथागत सम्मासम्बुद्ध भएर आइसके, सुन, कान देऊ आदि) दोशो पल्ट पनि दोहोच्याइकन आज्ञा गर्नुभयो ।

दोशो पल्ट पनि पञ्चवर्गीयहरुले अधिको परिणाम देखाई भनीरहेकै थिए । पञ्चवर्गीयहरुले अझै नवुभेका हुनाले भन्न योग्य नभएको कुरा भनीरहेका हुन् भनीकन तथागतले बुझ्नु भएको हुँदा दया माया लागेर तेश्रो पल्ट पनि पहिले जस्तै पूनः आज्ञा गर्नुभयो । त्यसलाई पनि पञ्चवर्गीयहरुले त्यसरी नै विरोध गरिरहे ।

त्यसो हुँदा तथागतले "(पञ्चवर्गीय) भिक्षुहरु हो, तिमीहरुले विचार गर । म र तिमीहरु भखैरै मात्र भेटेकाहरु (भेटघाट भएकाहरु) होइनौ । दुष्करचर्या आचरण गरिरहंदा ६ वर्षसम्म तिमीहरु साना ठूळा ब्रत गर्दै सेवा टहल पनि गर्दै मसित बसेर आएका हो । त्यति बेला मैले तिमीहरुलाई अहिले यहाँ भनीरहेका कुरा त्यो समयमा भनेको थिएँ र ?" भनी सोऽनु भयो । तब मात्र पञ्चवर्गीयहरुले विचार विमर्श गरि हेरे । त्यसबेला अहिलेका जस्ता कुरा एकै पटक पनि गरेका थिएनन् । त्यति बेला विशेष धर्मलाई उपलब्ध गरि लिनु भएको थिएन, बोध गरिलिनु भएको थिएनन् त्यसैले नभन्नु भएको, कुरा नगर्नु भएको थियो । अब भन्नु भएर कुरा गरिरहनु भएको साँच्चै नै उपलब्ध गरी बोध गर्नु भएकोले हुनुपर्छ भनेर विचार विमर्श गर्दै लांदा आस्था र विश्वास हुँदै आयो । त्यसैले "पहिले यसरी

भन्ने गरेका र कुरा गरेका छैनौ भन्ते" भनी आदर गौरवपूर्वक उत्तर दिइ निवेदन गरे ।

त्यस अवस्थामा तथागतले "भिक्षुहरु हो, म तथागत (अरहं) पूजा विशेष ग्रहण गर्नुहुन योग्य बुद्ध बनेर आइसके । (तथागतो) अंघि अधिका तथागतहरुसित समन स्तरको आगमन युक्त भएर आइसके । (सम्मासम्बुद्धो) स्वयं आफै जानले आचरण उद्योग र अभ्यास गरिकन यथाथ रूपमा विज्ञ (जान्ने भएर आइसके) भिक्षुहरु हो, कान लगाएर सुन, (अमतमधिगत) मरण रहितको अमृत निर्वाण धर्मलाई मैले जानी बुझी आइसके । (अहमनुसासामि) म विधि बताई निर्देशन गर्नेछु । (अहं धर्म देसमि) म धर्म उपदेश गर्नेछु । (यथानुसिस्टां पटिपञ्जमाना) मैले निर्देशन गरे अनुसार तिमीहरुले आचरण गच्छौ भने, कुलपत्रहरुले श्रमणभाव ग्रहण गरेको समयमा (संसारवट्टदुखतो मोचनत्थाय आदि भनी) मूल उद्देश्य अनुरूपको परिणाम भझरहेको उत्तमाचरणको अन्त सहितको सर्वोत्तम अरहत फल (निर्वाण) लाई प्रत्यक्ष वर्तमान जीवनमा धेरै समय नविदै नै स्वयं आफै विशेष जानद्वारा साक्षात्कार गरिकन पुगेर प्राप्त गरी बस्न पाउनेछौ ।" - भनी फेरी स्वीकारै आज्ञा गर्नुभयो ।

पञ्चवर्गीय भिक्षुहरुले त्यसबेला भने तथागतले बताउन तर्खर गर्न लाग्नु भएको धर्म सुन्ने चाहना भएको प्रवल चित्तद्वारा गौरवपूर्वक कान दिएर सुनिबसे । जान्न र बुझन मन बडो उत्सुक भझरहेथ्यो । यहाँसम्म बताउदै आइरहेका कुराहरु चाहिं अविद्वै निदानमा समावेश गरिराखेका हुन् र उचित हुनेगरी मात्र कुनै कुनै कुरालाई उद्धृत गरी बताइरहेको हो । (पहिले बताउनु भएकोबाट कुनै कुनै अंशलाई पाण्डुलिपि तयार पार्दा निकालेर संक्षिप्त गरि दर्शाइराखेको छु ।)

त्यसरी पञ्चवर्गीयहरुले गौरव पूर्वक कान दिई सुनिरहेको समयमा (एवं मे सुतं आदि भनी) सुत्रको निदानको प्रारम्भमा उल्लेख गर्दै आएको सबैबन्दा नजिकको सन्ति के निदान कथनानुसार तथागतले यो धर्मचक्र सूत्रोपदेश शुरु गरी बताउनु भयो । समय चाहिं हिसाव गर्दै लगे वितेको २६०७ वर्ष आषाढ पूर्णिमाको सन्ध्याको सूर्य अस्ताउने बेला हो । पश्चिम लोकाधातुमा सूर्याजको अस्ताउन लागेको रातो प्रभायुक्त चक्राकार छाइरहेको थियो । चन्द्रमा पूर्व लोकाधातुबाट सुर्वर्णवर्ण धारण गरीकन भर्खरै भखैरै मात्र निस्कन लागिरहेथ्यो । त्यस प्रकारले सूर्य चन्द्र दुवै प्रकट भझरहेको समयमा यो धर्मचक्र उपदेश प्रारम्भ गरी बताउनु भयो भनी महावग्ग संयुत अट्ठकथा (३२७) मा दर्शाइएको छ ।

उपदेश श्रोता परिषद्गण भने मानिसका रूपमा भनिएमा पञ्चवर्गीय भिक्षुहरु पाँच जना मात्र थिए । ब्रह्माहरु चाहिं १८ कोटि थिए । देवताहरु भने यो उपदेश सुनी विशेष धर्म लाभ गरी गएकाहरु अनगिन्ति धेरै नै थिए भनी मिलिन्दपञ्चामा दर्शाइएको हुनाले असंख्य रूपले ज्यादै थिए भन्न पर्ल । त्यसरी प्रथम उपदेश सुन्न योग्य भएका देव ब्रह्माहरु सहित पञ्चवर्गीय भिक्षुहरु पाँच जनाले गौरवपूर्वक कान दिएर सुनिरहेको बेलामा तथागत सम्यक्सम्बुद्धले "द्वे" मे मिक्कवे अन्ता पञ्चजितेन न सेवितव्वा" आदि भन्दै धर्मचक्र संत्रोपदेश प्रारम्भ गरी बताउनुभयो ।

बाँकी अर्को अंकमा.....



# सयादो ऊ. पण्डिताभिवंशद्वारा उपदेशित सतिपट्ठन विपश्यना ध्यान भावना निर्देशन

पण्डितारामा विपश्यना ध्यान केन्द्र

म्यानमार, येंगून



गतांशबाट कमशः.....

**सिधा हुनुपर्छ :-**

तेस्रो अंग हो चित्त सिधा हुनु । चित्त सिधा हुनुपर्छ भनेको आफ्नो दोषलाई छोप्नुहुँदैन, देखाउनुपर्छ । देखाउनुपर्छ भनेको पनि मैले फलाना अपराध गरिराखेको छु भनी निधारमा कागजै ताँसेर हिड्ने त ? भन्दा यसरी त होइन । देखाउनुपर्ने समय आयो भने आफुलाई बाटो सिधा पारिदिन सक्ने व्यक्तिहरूसंग भेट हुने अवस्थमा देखाउनुपर्छ । आफ्नो अर्थ हितको आकांक्षा गरी कुमार्गमा नपठाउनको निमित्त सही मार्गमा सिधा बनाईदिन सक्ने साँचैकै कल्याण मित्र, कुशल मित्र, कुशल गरुहरू कहाँ देखाउनुपर्छ, प्रकट गर्नुपर्छ व्यक्त गर्नुपर्छ । दोष भएता पनि कहि दोष नभएका जस्तै भई नौटंकी गरी बस्नेलाई "माया" भनिन्छ । त्यस्तो भयो भने त गुरुहरूले पनि सिधा पारिदिन सकिदैन । फेरी अपराध उल्लंघन गरी हिडेतापनि सकछन् । त्यस्तो भयो भने आफैलाई हानी हुन्छ । त्यसैले आफुमा केहि गल्ती छ, भने देखाउन, प्रकट गर्नयोग्य समयमा, देखाउन योग्य व्यक्तिको अभिमुख, सामुन्ने प्रकट गर्नुपर्छ । यो अत्ति नै महत्पूर्ण छ । विशेष रूपले अहिले आफुहरू दैनिक रूपमा भाविता गरिरहेको धर्मलाई देखेको, जानेको विषयको बारेमा गुरुकहाँ सही रूपले प्रकट गर्नुपर्छ, जाँच दिनुपर्छ ।

**के जानिरह्यो त ?**

दैनिक बसेर ध्यान बसेको कति घण्टा, चंकमण गरेर ध्यान बसेको कति घण्टा, त्यसरी विहान एक पल्ट राम्रो संग बस्न सकेको, दिउसो एक पल्ट राम्रो संग बस्न सकेको र बेलुकी एक पल्ट राम्रो संग बस्न सकेको गरी तीन पल्ट सम्मको बारेमा भन्नुपर्छ । बसेर ध्यान गरेका बेला मूल आरम्मण फुलेर आएकोलाई भाविता गरे । गहिरो रूपमा भाविता गर्न सक्छ, दृढतापूर्वक भाविता गर्न सक्छ । गहिरो रूपमा भाविता गरेको बेला के जानियो ? पेट चाल पाइरह्यो, त्यसो नभए फुलेर

आएको स्वभाव जानिरह्यो । त्यसो नभए टम्म परेको, तन्किरहेको, फुलेर गएको चाल पाइरह्यो । त्यहाँ उत्पन्न भएका सम्पूर्ण आरम्मण स्थिर नभई केहि क्षणमा नै विलाएर गयो इत्यादि रूपले भन्नुपर्छ । उत्पन्न भएर आएको, भाविता गरिरहेको र जनिरहेको यी तीन आवस्थालाई राम्रो संग भन्न सक्नुपर्छ । सुकेको उत्पन्न भयो । भाविता गच्छौ कि गरेनौ ? भाविता गरेमा भाविता गरेको छु भनी भन्नुपर्छ । गहिरो रूपमा भाविता गर्न सक्छ की सक्दैन । सक्छ भने के जानियो त ? पेटलाई जानिएको की वा सुकेको स्वभावलाई जानेको वा खुकुलो भएर गएको, शान्त भएर गएको की, चलायमान भएर गएको की, के जानिरह्यो त ? जानिरहेकोलाई भन्नुपर्छ । मूल आरम्मण विषयवस्तु भाविता गरेको जानिएको स्वभाव, तल देखि कमिक रूपमा भन्नुपर्छ ।

**चालबाज बन्नु हुँदैन :-**

तर बढिमात्रामा योगीहरू पेट फुलेको सुकेको भाविता गरिरहेछु । भाविता गरिजाँदा के के भयो भनी अरु अरु सम्पूर्ण विषयहरू निरन्तर भनेर लाञ्छ । मूल आरम्मण भाविता गरेको बारेमा खासै पाइदैन । चाहिने महत्पूर्ण विषय समावेश भएन । चंकमण गर्ने बेलामा पनि खुट्टामा चित्त दृढतापूर्वक राखी उठाउने आवस्थै पिच्छे, सार्ने पिच्छै, विसाउने पिच्छै भाविता गर्नुपर्छ । खुट्टा उठाएको र भाविता गरेको ठ्याक्क समान भए-नभएको, ठ्याक्क समान हुनेगरी भाविता गरे-नगरेको, सारेको र भाविता गरेको पनि ठ्याक्क समान छ-छैन, गहिरो संग भाविता गर्न सकेको छ, भने के जानिरह्यो ? खुट्टालाई थाहा पाएको की उठाएको, सारेको र विसाएको स्वभाव मात्र जानिएको तन्किरह्यो की, घचेतिरहेको जस्तो भझरह्यो की, तानेको जस्तो भयो की, पोलिरह्यो की, कडा भझरह्यो की, इत्यादि रूपले भन्न सक्नुपर्छ ।

त्यसपछि विविध भाविता गर्ने बेलामा पनि विविध आरम्मणहरू उत्पन्न भएर आयो, भाविता गच्छो गहिरो

असारलाई सार, सारलाई असार नान्के मिथ्यादृष्टि व्यक्तिलाई सार पदार्थ लाभ हुँदैन । - भगवान् बुद्ध

संग भाविता गर्न सक्छ । के जानियो त ? त्यसलाई भन्नुपर्छ । यसरी इमान्दारी पूर्वक आफुले गरेका चालपाएका, जानिएका स्वभावहरू गहिरो संग सिधापूर्ण रूपमा भन्नुपर्छ । नजानिकन जानिएजस्तो गरी भन्नु हुँदैन । आफुले भाविता गरिरहेको गलत भइरहेकोलाई, आफ्नो कमजोरी भइरहेकोलाई आफु गलत नभएको जस्तो, कमजोरी नभएको जस्तो गरी गुरुहरूलाई कुरा बंगाएर भन्नु हुँदैन । कुरा बंगाएर भन्यो भने माया (चालबाजी स्वभाव) छ भने भाव भयो । आफु गलत भइरहेकोलाई पनि सही जस्तो देखाएर छलकपट गर्ने स्वभाव समावेश भएकोले इमान्दार नभएको भाव भयो । त्यसलाई पालिभाषामा “माया” भनिन्छ । माया भनेको आफ्नो कमजोरीलाई छोप्ने स्वभाव हो । कमजोरी, दोष रहित व्यक्ति जस्तो गरी चालबाजी गरेको भयो । यस्तो स्वभाव बनाउनु हुँदैन ।

### गुरुहरूलाई छल्नु हुँदैन :-

साठेचय । साठेचय भनेको त, नभएको गुणलाई भए जस्तै गरी भन्नु हो । उपमाको रूपमा योगीको स्वास्थ्य राम्रो छ भने दैनिक कमितमा पनि १४ घण्टा पूर्ण रूपमा काम गर्नुपर्छ । अभ्यास गर्नुपर्छ । के बस्नु पनि पूर्ण रूपले बस्न सक्छ ? चंकमण गर्ने पनि पूर्ण रूपले गर्न सक्छ ? गर्न नसकेतापनि सक्छ भनि भन्यो भने नभएको गुणलाई छ भनी प्रकट गरेको हुन्छ । पेट फुलेको सुकेको भाविता गर्न सक्छ ? भाविता गर्न सक्छ । धेरै वेरसम्म चाल पाउन सक्छ ? चाल पाउन सक्छ । चित कहिकै पनि बाहिर गएन इत्यादि रूपले भन्नु जस्तै भयो । बस्ने वित्तिकै नै एकै चोटी चित आरम्मणमा टाँसियो । ओहो ! अनित्य, दुःख, अनात्म समेट सबै बयान गरेर ल्याउन थाल्छ । यसरी नभएको गुणलाई भएजस्तो गरी गुरुहरूलाई छल्नु हुँदैन । त्यस्तो हुन जाला की भने मनसायले भनिएको त यो भुटो कुरा गरेको होइन । केवल गुरुलाई छल्ने हिसाबले आफुमा नभएको गुणलाई भए जस्तो गरी भने साठेचय स्वभाव मात्र हो । इमान्दार नभएका व्यक्तिहरूले यसरी गर्नेहोछ । यसरी गर्नुहुँदैन । सही हो भने सही रूपमा, गलत भए गलत रूपमा हो भने भएकै अनुसार, होइन भने नभएकै अनुसार भन्न सक्नुपर्छ ।

यस्तो भयो भने मात्र गुरु भइरहेकाहरूले पनि आवश्यक निर्देशन दिन सक्छन् । गुरुहरूले योगीहरूको चित्तलाई नजानिने भएको कारण योगीहरूको अनुभव र ग्रन्थमा उल्लेखित विषयलाई मिलाएर आवश्यक

निर्देशन दिने हो । विशेष रूपले समाधि र प्रज्ञा सजिलैसंग लाभ हुने गरी प्रदान गरेको निर्देशन थापेर लिन सक्ने बन्नुपर्छ । इमान्दार हुनुपर्छ । यो गुण हुनु अति नै महत्पूर्ण छ ।

### सिधा होआै :-

छल्न जान्ने योगी भनी थाहा पायो भने गुरु पनि उसप्रति होशियार हुन्छ । कति योगीहरू ज्ञान उत्पन्न भएर आएको नभएतापनि छलकपट गरी भन्नेहरू पनि छन् । पुराना योगीहरूले त कहाँ कस्तो ज्ञान कसरी उत्पन्न हुने इत्यादि रूपले सुनिसकेको पनि हुन्छ नै । कतिले त किताब पढी हेरी किताबमा आए अनुरूप भन्नेहरू पनि छन् । कति त सुनिराखेको भरमा भन्नेहरू पनि पाइन्छन् । गुरुले पनि “यसले भनेको त सही हो” ज्ञान पूर्ण भयो भने मनमा राखी ज्ञान उत्पत्तिकम श्रवण गर्न दिन्छ । यस्तो भयो भने त हानी नै हुन्छ । गुरुलाई हानी हुने त होइन । योगीलाई नै हानी हुने हो । कस्ता व्यक्तिहरूलाई हानी हुने त भन्दा इमान्दार नहुने व्यक्तिलाई हानी हुने हो ।

दोष भएतापनि दोष रहित व्यक्ति जस्तो गरी देखाउने, राम्रा गुण नभएता पनि राम्रा गुण भएको जस्तो गरी देखाउने, त्यस्ता व्यक्तिहरूलाई गुरुहरूले पनि विश्वास नगर्ने हुन्छ । त्यसैले एउटा भनाई छ “बाँगियो भने खान पुरैन । सिधा भयो भने खाएर सकिन्न” । बाँगियो, छलकपट गयो भने त्यस व्यक्तिलाई अरुले पनि विश्वास गर्दैन । सिधा भएमा अरुहरूले पनि विश्वास गर्ने हुनाले, आवश्यक सहयोग पनि दिन सक्ने बेला, आफुलाई पनि सहयोग मद्दत भयो भने खाएर सकिन्न । सहयोग मद्दत पाइरहन्छ । त्यसैले योगीहरू सिधा हुनुपर्छ । बालबालिकाहरूले कक्षामा हिसाब गर्ने अवस्थामा चित चोर्ने जस्ता योगीहरू त यहाँ छैन । इमान्दार छ सिधा छ । आफुले थाहा नभएको सोधेबेला भाविता गर्ने विधि पुराना योगीहरू कहाँ गई सोधन जानसक्छ । गुरुकहाँ नै खुलस्त रूपले सोध । आ-आफै धर्मपरिवार नै भएकाले केहि पनि लज्जाउनु र डराउनु पर्दैन । प्रष्ट बक्ता हुनुपर्छ । आफुले भाविता गरेको स्वभाव भन्न सक्ने हुनुपर्छ । हिच्कच्चाउने स्वभाव हुनुहुँदैन । गुरुले निर्देशन दिएकोलाई पनि गहिरोसंग अनुशरण गर्न सक्नुपर्छ । यो साँचै इमान्दारी गुण भएका व्यक्तिहरूले मात्र गर्न सक्ने हो । यो गुण पूर्ण हुनेवित्तिकै तीन अंग पूर्ण भएको भयो ।

## पूर्ण हनको लागि आवश्यक :-

चौठो अंग उद्योग गर्नु हो । अध्यास गर्ने विधि श्रवण गरे देखि लिएर योगीको सुचिमा सामावेश भैसकेको छ । योगी भइसक्यौ भने “उत्तम योगी चालपाई सम्फेर, अटूट रूपमा जानिराख” भानिराखे जस्तै शरीरमा गहिरो रूपमा मनराखी वर्तमानमा तत्क्षणमा उत्पत्तित विषयबस्तु आरम्मणहरूलाई निरन्तर रूपले दृढतापूर्वक ध्यानराखी भाविता गरिरहनुपर्छ । कुरा गर्ने, खानपान, सुन्ने कम गर्नुपर्छ भनिराखे भै कुराकानी कम गर्नुपर्छ, खानपान पनि पेट टम्म हुनेगरी, निन्द्रा लाग्ने किसिमले खानपान गर्नुहुँदैन । सुन्ने पनि कम गनुपर्छ । विरामी रोगीले भै विस्तारै कार्य गर्नुपर्छ । त्यसो भएमात्र उत्पत्तित आरम्मणलाई उत्पन्न भएकै क्षणमा भाविता गरिरहेको चित्तले समय मै उछिनेर जान सक्छ । त्यसैले उठवस, आवटजावट इत्यादि विस्तारै गर्नुपर्ने हो । यताउता पनि हर्नु हुँदैन । कान भएतापनि केही स्वर सुन्ने वित्तिकै, स्वर निस्किने वित्तिकै के होला भनी कान थारो पारी सुनिरहनु हुँदैन । हेर्ने इच्छा भएतापनि नहेरीकन बस्तुपर्छ । आफुमा ग्रन्थ सम्बन्धमा बहुश्रुत जतिसुकै भएतापनि यहाँ पुरने अवस्थामा आफुले जानेको बुझेको विषयहरू प्रकट गरेर देखाइरहनु हुँदैन । केहि नजानेको नबुझेको जस्तो भई गुरुले भने अनुसार काम गर्नेछु भनी यसरी आफ्नो अभिमानलाई पनि थिचेर राख्नु आवश्यक छ । आफुले जानेको शिल्पविद्या प्रयोग पनि गरिरहनु हुँदैन । यो अंग पनि पूर्ण हुनुपर्छ ।

## उद्योग गर :-

शरीरमा फुलेको सुकेको देखि लिएर उत्पत्तित सम्पूर्ण आरम्मण अटूट रूपमा भाविता गर्न सक्नको लागि स्वाभाविक रूपमा कोशिश गर्ने हुनुपर्छ । वेदना उत्पन्न भएर आएको कारणले गर्दा अलि अलि पछाडि हल्तुपर्ने हार मान्यु पर्ने आवस्थामा पुगेमा पनि पछाडि नहत, हार नमान । कमजोर भइरहेको चित्त नाघेर जान सक्नेबेला, जित्न सम्म बेलासम्म जोडतोडका साथ वीर्य बृद्धि गरीलान एकतह बृद्धि गरी उद्योग गर्ने स्वभाव हुनुपर्छ । उद्योग, मेहनत, गरेको कारणले गर्दा अधिक मात्रमा परिस्थिति सुधिएर आयो, भाविता गरेको पनि सीघ र तीव्र भएर आयो भने वीचमा आराम नगर, अभ्यास छोडेर नजाऊ । कमितमा पनि आफुले लक्ष्य राखिराख्नु पर्ने यसै जन्ममा एउटा मार्गफलज्ञान प्राप्त गर्नु हो । एउटा मार्गफलज्ञान प्राप्त नभएसम्म यो

ध्यानकेन्द्र छाडेर जाँदिन भनी उद्योग गर्नुपर्छ । कमितमा एउटा मार्गफलज्ञान प्राप्त भएमा मात्र मनुष्य जन्म प्राप्त भइरहेको, बुद्धशासन प्राप्त भइरहेको सार हुन्छ । यसै लक्ष्य राख्न सकिएन भने आफ्नो जीवनमा परिहानी मात्रै वाँकी हुन्छ । त्यसैले परिहानी नगराऊ । कहिलै पनि कम भएर नजाने, लाभ निस्कने गरी उद्योग अभ्यास गर्नुपर्छ भन्ने मनस्थिति बनाएर उद्योग अभ्यास गर्नुपर्छ । उत्पत्तित सम्पूर्ण विषय वस्तुहरूलाई नछुट्टाइकन अटूट रूपमा भाविता गर्न सक्नको निम्नि जहिले पनि कोशिश गरिरहनुपर्छ । विषयबस्तु, आरम्मणमा चित्त ठूयाक्क ठ्याक्क पुग्ने गरी जहिले पनि सेकेण्ड सेकेण्डमा उद्योग अभ्यास गरिरहनुपर्छ ।

## विभिन्न वीर्य :-

त्यसो भएमा “आरद्धवीरिय” भएर आउँछ । “आरद्धवीरिय” भनेको उद्योग गरिराखेको कारणले जग बलियो भइरहको वीर्य हो । “आरद्धवीरिय” लाई गन्थमा “पग्गहितवीरिय” भनेर पनि उल्लेख गरिराखेको छ । “पग्गहितवीरिय” भनेको कमिक रूपमा उक्लिरहेको (उच्च) वीर्य हो । उपमाको रूपमा केही एउटा बस्तुलाई हातले समाई माथि उठाएर ल्याउनेबेला त्यस बस्तु विचमा पनि रोकिरहेको छैन, तल पनि भरेको छैन । विस्तारै माथि माथि उक्लिरहेको वीर्यलाई भनिएको हो । त्यसरी माथि माथि उक्लिरहेको भनेपछि कुनै समयमा आइपुग्यो भने पूर्ण हुन्छ नै । त्यसलाई “परिपुण्णवीरिय” भनिन्छ । उद्योग अभ्यास शुरू गरिहाल । शुरू हुने वित्तिकै एकतह बृद्धि गरी उद्योग गर । कमिक रूपमा बृद्धि गरी उद्योग गरेरा त्यस वीर्य घटेर नगराइकन आरद्धवीरिय भन्ने पग्गहितवीरिय भएर आउँछ । “पग्गहितवीरिय” परिपुण्णवीरिय-परिपूर्ण वीर्य भएर आउँछ । त्यसरी मेहनत, उद्योग गर्ने वीर्य हुनुपर्छ । त्यस्तो वीर्य भएमा “सही उद्योग खेर जाँदैन” भनिराखे जस्तै खेर जाँदैन, तत्क्षणमा नै प्रतिफलहरू प्राप्त भएर आउँछ । यो चौठौं अंग भयो ।

## यसै जन्ममा :-

यसरी वीर्यतापूर्ण कोशिश गरी भाविता गरिरहेको बेला क्लेशहरू स्वीकार नगरी रक्षा गरी, हताइरहने स्वभाव हुन्छ । क्लेश उत्पन्न नहुने गरी रोकिरहन्छ । त्यसबाट सुरक्षित हुन्छ । सुरक्षित भएमा आनन्द भयो । स्वतन्त्र भयो । क्लेश बन्धनबाट मुक्त भयो । कति उत्तम छ । चित्त

स्थिर, शान्त भई क्षणिक समाधि बलबाट पूर्ण भई नामरुप धर्महरू छुट्टिएर जाने हुन्छ । नामरुप धर्मको कारण-कार्य सम्बन्ध बुझिएर आउँछ । कारण-कार्य सम्बन्ध भएकोमा उत्पत्ति भई लोप, विनाश भएर गएको स्वभाव अनित्य स्वभाव जानेर बुझेर आउँछ । उत्पत्ति भयो, विनाश भयो, उत्पत्ति भयो विनाश भएर दुख स्वभाव जानेर बुझेर आउँछ । शरीरमा अनिष्ट स्पर्शले गर्दा भएको दुख अनुभव जानेर बुझेर आउँछ । सबै दुखको समूह मात्र रहेछ भनी जानेरबुझेर आउँछ । आफ्नो स्वभाव अनुसार त्यो परिवर्तन भझरहेको अनात्म स्वभाव पनि जानेर बुझेर आउँछ । गङ्गांगो केही बस्तु वा भारी बोकिरहने बेला त्यसले थिचिरहेको कारणले शरीर भरी भारी भई पोलेर गरम भई एक धिक्का भझरहने हुन्छ । तर त्यो बस्तु भुईमा विसाउने वित्तिकै एकौचोटी हलुङ्गो हल्का भई आनन्द हुन्छ । स्वतन्त्र हुन्छ । त्यस्तै नै दुख वेदनालाई नाघेर गयो भने हलुङ्गो हल्का भई आनन्द भझरहन्छ । पछि स्वात उत्पन्न भई तुरन्तै विनाश भएर गएको पनि चाँडै (छिटो छिटो) देखिने हुन्छ । त्यसरी देखेर आउने बेला पृष्ठभूमि भझरहेको कुशल चित्त र प्रज्ञाज्ञान विशेष रूपले बृद्धि भएर आउँछ । उत्पत्ति विनाशलाई सीघ्र (छिटो छिटो) रूपमा देखेज्ञान पनि उत्पन्न भएर आउँछ । यो उत्पत्ति विनाशलाई सीघ्र रूपमा देख्छ भन्ने भनाई संग मिलिरहेको छ । यसरी पाँचअंग पूर्ण भयो भन्नु पर्यो । यो अवस्थामा आलोक, पीति, पस्सद्वि इत्यादि धर्मरसहरू उत्पन्न हुन्छ । उत्पन्न भएमा छोडेर जानै नसक्ने, जोडा नभएको अद्वितीय सुख बृद्धि हुन्छ । यस्तो सुख प्राप्त गर्ने व्यक्तिले निरन्तर भाविता गरी लगेमा यसै जन्ममा विशेष धर्म लाभ गरीबिल रक्खिन्छ ।

### उद्योग गर्नुको पाँच कारण अंगहरू :-

पधानियङ्गधर्म पाँचवटा पूर्ण भयो । यसै जन्ममा ध्यान भावना गरी विशेषधर्म प्राप्त हुने कारण पाँच अंग पूर्ण भयो । त्यसलाई सजिलै संग सम्भिराख्लको लागि “राखी श्रद्धा, निरोगी होऊ, राखी चित्त सिधा, अटूट रूपमा उद्योग गरी, उत्पत्ति विनाश देख्नु, पाँच अंग कारण हो । ” भनी महोपकारक महाशी सयादोजीले कविता रचना गरिराख्नु भएको छ । तथागतले देशना गरिराख्नु भएकोलाई भालिभाषा अभ्यास नभएका व्यक्तिहरूले पनि सजिलै सम्भन बुझन सकोस भन्नाको लागि रचित कवितालाई योगीहरूले पनि सम्भिराख्नु आवश्यक छ । अहिले, आज सति र पट्टान दुईटा जोडेर के अभिप्राय हुन्छ त ? त्यस अभिप्रायलाई व्यवहारिक


रूपले कुन तरिकाले उल्लेख गर्ने त भन्ने विषयमा सम्बन्ध राखी सैद्धान्तिक ज्ञान र व्यवहारिक ज्ञान दुईटा जोडेर प्रष्ट गरी आएको धर्मदेशना आदरपूर्वक सुन्नु भई सम्भिराख्लेको धर्मश्रवण कुशलधर्म चेतनाको आनुभावले उपदेश श्रवण गरिरहेका परिषद् योगी सत्पुरुषहरू सैद्धान्तिक सतिपट्टानलाई व्यवहारिक सतिपट्टानको रूपमा स्पष्ट हुने गरी कोशिश गर्नसक्ने भई सतिको प्रतिफल अघाउने गरी अनुभव गर्नसकी कुशलचित्त र प्रज्ञाज्ञान बृद्धि भएकाले छोड्नै नचाहने, अतुलनिय प्रसन्नता प्राप्त गरी कमसेकम एक मार्गफलज्ञान प्राप्त हुने अवस्थासम्म उद्योग गरी अभिबृद्धि गरी अभ्यास गर्दै जान सकोस भन्ने कामना गर्दछु ।

### भन्नुपर्ने धेरै छन् :-

सतिपट्टान भावनालाई प्राथमिकना प्रदान गरी अभ्यास गरिरहेका योगीहरू भएका कारण साँचै आवश्यक विष्य त सतिपट्टान भनेको के हो त ? भन्ने नै भयो । सतिपट्टानका अर्थलाई सैद्धान्तिक र व्यवहारिक दुवै पक्षबाट प्रष्ट गरी देखाई, उचित रूपमा बुझ्ने अवस्थामा छोटो समयमा नै चित्त विशुद्धि, स्थिर, शान्त भई ज्ञान पनि तलदेखि कमिक रूपमा पूर्ण भई पछि आवश्यक समाधि प्रज्ञाहरू प्राप्त गर्दै मनुष्य जीवन र बुद्धशासन प्राप्त भझरहेकोलाई सार बनाउन सकिन्छ । त्यसैले सतिपट्टानको सारतत्व जान्न सकोस भनी सतिपट्टान संग सम्बन्धित १३ प्रश्नहरू अधि सारेकोमा सतिपट्टान भनेको के हो त ? भन्ने विषय समाप्त भयो ।

सति” र “पट्टान” दुईटा जोडेर के अर्थ हुन्छ त ? भन्ने विषय पनि संक्षिप्त रूपमा समाप्त भयो । तेस्रो प्रश्न सति (स्मृति) ले के लाई भाविता गर्ने र कति प्रकारका छन ? सतिपट्टान कति प्रकारका छन भन्ने विषय पनि विस्तृत रूपमा नभएतापनि मूल्य विषयहरू त धेरै मात्रामा बुझिसक्यो । विस्तृत रूपमा भन्दैजाने हो भने एक दुई हप्तामा पनि सकिदैन । भन्नु पर्ने धेरै छन । समुद्रको पानी जिति नै भिक्केतापनि नसकिने जस्तै भगवान बुद्धको उपदेशमा रहेको सतिपट्टान संग सम्बन्धित विषय भिकी भिकी भन्दै जाने हो भने पूर्णरूपले सबै सिध्याउन सकिदैन । त्यसैले मूलमूल विषयहरू मात्र जान्न बुझ्न सकोस भन्ने अभिप्रायले प्रश्न-उत्तरको रूपमा आगाडि सारी देखाएको हुँ ।


बाँकी अर्को अंकमा...



## बुद्धोपदेश ब्रह्मचर्य

डा. भिक्षु ज्ञानपूर्णिक महास्थविर

अगगमहापण्डित, अगगमहासद्वम्मजोतिकधज, धम्माचरिय



बौद्धहरुको सर्वमान्य मतानुसार ईसा पूर्व ६२४ (कुनै कुनै विद्वद्वर्गको विचार मा इ.प. ५६३) वर्ष अगाडी नेपालको परिचमी तराई खण्डमा शाक्यहरुको राजधानी कपिलवस्तु थियो । राजा शुद्धोदन त्यहाँका शासक थिए । उनकी दुईवटी महारानीहरु थिइन् महामाया देवी र महाप्रजापति गौतमी । महामाया देवीको गर्भबाट सिद्धार्थ गौतमको जन्म भएको थियो । बुद्ध हुनु भन्दा अगाडी वहाँलाई बोधिसत्त्व भनिन्थ्यो । १६ वर्षको उमेरमा वहाँको विवाह यशोधरा देवीसित भयो । १३ वर्षसम्म वहाँले राजकीय जीवन जिउनु भयो, सुख शयलमा बिताउनु भयो । चार प्रकारका निमित्तहरुले वहाँलाई ठूलो भट्ट का दियो । वहाँ संसारको वास्तविकता देखेर जुरुम्याउनु भयो । २९ वर्षको जगमगाउँदो उमेरमा भरखर जन्मेको पुत्र राहुल सहित सम्पूर्ण राजपाट सुख वैभव त्यागी बोधिसत्त्व सिद्धार्थ गौतमले गृहत्याग गरे । जसलाई बैद्ध भाषामा महाभिनिष्कमण भन्दछ । ६ वर्षको कठिन भन्दा कठिन दुष्कर साधना र तपस्या पछि, पनि वहाँलाई आफूले खोजेको सही विमुक्ति निर्वाणको पत्तो लागेन । जसको माध्यमले वहाँले सांसारिक वास्तविक दुःखबाट आफू स्वयं पनि उम्मी मुक्त भई अरुहरुलाई पनि उम्काउन र मुक्त गर्न चाहनुहुन्थ्यो । त्यसपछि, वहाँले मध्यममार्गको अनुशरण गर्नुभयो । कारण कामारम्मण भोग विलासिताको निरर्थकता, हीनता, ग्राम्यता, अनार्यपन र पृथग्जन सेविता हुनु र शारीरिक अतियातनानको दुःखता, अनार्यपन र निरर्थकतालाई वहाँले प्रत्यक्षतः अनुभव गरिसकेको थिए । मध्यममार्ग त्यो हो जसमा आर्य, उच्च, श्रेष्ठ सम्यक् सच्चरित्रता, स्थिर एकाग्र, समाधियुक्त मनस्थिति र सही संकल्प, ज्ञान, विवेक, बुद्धि र प्रज्ञाले बास गरिरहेको हुन्छ । त्यसै मध्यममार्गको सही परिचालन, अभ्यास र भाविताद्वारा वहाँलाई बुद्धगायाको पीपलको बोटमुनि ३५ वर्षको उमेरमा अरहत मार्गज्ञानको लाभ भयो, जसलाई सम्यक्सम्बोधिलाभ भन्दछन् । वहाँ बुद्ध कहलाउनु भयो, वृक्ष बोधिवृक्ष । सात सप्ताहसम्मको आफ्

नो ज्ञानको रसास्वादन विमुक्तिसुखको वास्तविक अनुभव पछि वहाँले ऋषिपतन मृगदावन (सारानाथ) मा सर्वप्रथम आफूनो ज्ञानको सार उद्घाटन गर्नुभयो । त्यसबेलादेखि ऐतिहासिक रूपमा बुद्धोपदेशको थालनी यस संसारमा हुनथाल्यो । त्यस उपदेशलाई, पहिलो पटक यथार्थ स्पमा स्वीकार गर्ने व्यक्तिहरु त्यसबेलाका ख्याति प्राप्त त्रिवेदज्ञ पाँच ब्राह्मण पणिडतहरु नै थिए । त्यसपछि त्यो उपदेशलाई राजरंक, श्रेष्ठि गृहपतिहरु देखि लिर समाजका शोषित पीडितजनहरुले समेत स्वीकारी शान्ति र समृद्धिको आश्वाद लिई आए ।

भगवान बुद्धले बोधिज्ञान लाभ गरी बुद्धत्व प्राप्ति पछि र ऋषिपतन मृगदावनमा प्रथम उपदेश धर्मचक्र प्रवर्तन गरिसक्नु भएपछि केही समयभित्रै जब आफू समेत गरी ६१ जना अरहन्त श्रावकशिष्यहरु यस लोकमा जम्मा भए, आफूना उपदेश प्रचार प्रसारार्थ आह्वान गर्नु हुँदै -

**“चरथ भिम्खवे चारिकं बहुजनहिताय बहुजनसुखाय लोकानुकम्पाय अत्याय हिताय सुखाय देवमनुस्मानं आदिकल्याणं मज्जेकल्याणं परियोसानकल्याणं सात्यं सव्यञ्जनं केवलपरिपुणं परिशुद्धं ब्रह्मचरियं पकासेथ, मा एकेन द्वे अगमित्य” ।**

अर्थात् - “भिक्षुहरु हो । (अब) तिमीहरु बहुजनहित र बहुजनसुखको लागि चारिकागर्न जाऊ, लोकप्रति अनुकम्पा राखी देव र मनुष्यहरुको अर्थ, हित र सुखकी निमित्त, आदि, मध्य र अन्त्य तीनै अवस्थामा कल्याण हुने सार्थ, सव्यञ्जन कैवल्य परिपूर्ण ब्रह्मचर्यलाई प्रकाश गर, तर दुईजना एउटै बाटोबाट न जाऊ” भनेर श्रेष्ठ, पवित्र, उत्तम आचरण ब्रह्मचर्यं प्रकाशनार्थ आफू स्वयं पनि चारिकार्थ पठाउनुभयो । यो क्रम वहाँ भगवान् सम्यक्सम्बुद्धले ४५ वर्षसम्म यथावत् जारी नै राख्युभयो । यहाँसम्म कि महापरिनिर्वाणको अन्तिम अवस्था मरणशैयामा रहेर पनि वहाले आफूनो त्यो अपरिमित प्रयासलाई जारिराख्य पछिहट्नु भएको थिएन ।

अन्तिम श्वास छुउञ्जेलसम्म पनि वहाँ थाक्नु भएन। यही हो वहाँको प्राणी मात्रको सेवाको लागि समर्पित जीवनको दृष्टान्त प्रमाण र महाकारणिकताको ज्वलन्त उदाहरण। बुद्धशिक्षा यसैमा आधारित छ। तथागतका श्रावक शिष्यहरुले पनि आफ्ना जीवनका लक्षित आधार यसैलाई बनाई बुद्धपदेश ब्रह्मचर्य रक्षार्थ र प्राणी मात्रको सेवार्थ समर्पण गदै आइरहेका कुरा बुद्धकालीन अवस्था देखि लिएर आजको वर्तमान युगसम्म पनि कायम नै भएर आइरहेको छ। ठाउँ ठाउँ प्रदेश प्रदेश राष्ट्र राष्ट्रका प्रामाणिक इतिहास यसको साक्षी प्रमाणको रूपमा विद्यमान छ।

भगवान् बुद्धले आफ्नो सार उपदेश प्रचार प्रसारार्थ चारिका गर्न आफ्ना श्रावक शिष्यहरुलाई आह्वान गर्दा वहाँले “धर्म = धर्म” शब्द प्रयोग नगरी “ब्रैह्मचरियं” शब्द प्रयोग गर्नु भएकोलाई प्रत्येक धर्मनिरपेक्षी विद्वज्जनले ध्यानपुऱ्याई विचार र चिन्तन मनन गर्नु, निरीक्षण र परीक्षण गर्नु नितान्त आवश्यक देखिन्छ।

भगवान् बुद्धको ८० वर्षको उमेरमा कुशीनगरका मल्लहरुको शालोद्यानमा भएको महापरिनिर्वाणपछि त्यस अवस्थामा त्यहाँ एकत्रित भएका सात लाख भिक्षुसंघहरु बीच तथागतका प्रमुख श्रावक शिष्यहरु मध्येमा जेष्ठतम हुनुभएका आयुष्मान महाकश्यप महास्थविरको नेतृत्वमा र मगध सम्राट अजातशत्रुको संरक्षकत्वमा ५०० (पाँचसय) प्रतिसम्भदालाभी अरहन्त भिक्षुहरु सम्मिलित भई बुद्धोपदेशलाई “धर्म” र “विनय” मा संकलित गरी प्रथमसंगीति सम्पन्न भयो। ८४,००० धर्मस्कन्द र नवांग बुद्ध-शासन प्रतिष्ठापित भयो।

भगवान् बुद्धको महापरिनिर्वाणको एकसय वर्ष (वस्ससतपरिनिव्युते भगवति-चूलवरगो) पछि (तर यूआन्-चुआइद्वारा निर्दिष्ट परम्परा अनुसार ११० वर्षपछि) आयुष्मान रेवत महास्थविरको नेतृत्वमा कालाशोक राजाको संरक्षकत्वमा वैशालीको वालुकाराम (वालिकाराम) मा ७०० प्रतिसम्भदालाभी अरहन्त भिक्षुहरु एकत्रित भई दोश्रो संगीति सम्पन्न भयो। बुद्धोपदेशको परिशुद्धता, स्थिरता र मौलिकता कायम राख्ने प्रयास यसमा रह्यो। विशेषतः विनय सम्बन्धी नियमहरुमा कडा निगरानी राखिएको थियो।

त्यसपछि फेरी एक अर्को शताब्दी नाघे पछि अथवा बुद्ध महापरिनिर्वाणको २३६ वर्षपछि, मौर्य सम्राट देवानाम् प्रियदर्शी अशोक महाराजको पालामा वहाँको संरक्षकत्वमा आयुष्मान महामोगगलिपुत्तिस्स महास्थविरको नेतृत्वमा १००० (एक हजार प्रतिसम्भदालाभी अरहन्त

भिक्षुहरु एकत्रित भई पाटलिपुत्रको अशोकाराममा तेश्रो संगीति सम्पन्न भयो। यसमा वितण्डावादीहरुलाई हटाई बुद्धोपदेशको मौलिकता, शुद्धता स्वच्छता कायम गरी परिमार्जन गर्न ठूलो प्रयास गरियो। “धर्म” लाई दुई पिटारी (पिटक) को रूपमा सुतन्त-पिटक र अभिधर्म-पिटक भनी “विनयलाई एकपिटकको रूपमा राखी **तेपिटकं बुद्धवचनं** अर्थात् त्रिपिटक बुद्धवचन भनी स्पष्टरूपमा सुत, विनय र अभिधर्मपिटक देख्नमा आउनुको साथै विशेष गरेर नौवटा अन्य राष्ट्रहरुमा बुद्धोपदेशको प्रचार र प्रसार गर्न “धर्मदूत मण्डल”हरुलाई पठाउने अत्यन्त दूरदर्शितापूर्ण कदम उठाइयो। जसमा योनक (बैक्ट्रिया) राष्ट्र पनि समावेश थियो। यसरी बुद्धोपदेशको प्रभाव जम्बुद्वीप (भारत) मा मात्र सीमित नरही सुदूर राष्ट्रहरुमा समेत पुग्न सफल हुनपुग्यो।

थेरवादको शासनिक इतिहास कम अनुसार २९-१७ ई.पु. तिर बट्टगामणि अभयतिस्स राजाको संरक्षकत्वमा ताडपत्रारुद्धको रूपमा श्रीलंकामा चतुर्थसंगीति सम्पन्न भयो। यसको बीचमा पनि दुई अन्य संगीति क्रमशः देवानपियतिस्स (२४७-२०७ ई.पु.मा) र दुट्ठगामणि (१०१-७७ ई.पु.मा) राजाहरुको समयमा भएका पाइन्छन्। तर तिनीहरुलाई अधिक महत्व दिइएको थिएन।

थेरवाद परमपराको पाँचौं संगीति अपर बर्माका मण्डलेमा ई.सं. १८७१ मा मिङ्गुडू राजाको संरक्षकत्वमा आयुष्मान जागराभिवंस महास्थविरको नेतृत्वमा शिलापत्रारुद्ध रूपमा सम्पन्न भयो। विनय-पिटक सुतपिटक र अभिधर्म-पिटकलाई क्रमश १११, ४१० र २०८ संगमर्मरको पाताहरुमा बर्मी अक्षरमा लेखाइयो। जुन अहिले पनि त्यहाँ यथावत् साक्षीको रूपमा विद्यमान छन्।

वर्तमान अवस्थामा पनि १९५४-५६ मा पुनः अर्को छैठौं संगीति बर्माको रंगून शहरमा त्यस अवस्थाका प्रधानमन्त्री ऊ.नुको सक्रियतामा आयुष्मान् ब्याउँयान् सयादो ऊ रेवत महास्थविरको अध्यक्षतामा पुस्तकारुद्ध रूपमा सम्पन्न भयो। दोश्रो संगीतिको पछि शनैः शनैः बुद्धोपदेशमा विभिन्न मताधारी आचार्यहरुको दवाव र प्रभाव पर्न थाल्यो। ब्राह्मणवादी सनातनी धर्माचार्यहरुले प्रवेश गर्न लागे। आआफ्ना वाद सिद्धान्तहरु बौद्धवाद र सिद्धान्तको रूपमा घुसाउन लागे। मौलिकतामा आँच आउन थाल्यो। सम्राट अशोकको पालासम्ममा १८ गण वा सम्प्रदायमा बुद्ध-धर्म विभेद हुन लागेको थियो। पछि गएर ब्राह्मणवादहरु पनि घुस्न सफल भए। जन्त्र, तन्त्र, मन्त्र र विद्याधरहरुको

प्रभाव बढ़ी हुन पुर्यो । महायान र हीनयानको खिंचातानी र प्रतिश्पर्धाले ठाउँ ओगट्यो । आ-आपसमा ठूलो लोभ शामन गर्न दिइएको उपदेशमा मान, मद र अहंकारले जोड पकड्न थाल्यो । होडबाजी मच्चियो । समयको ताकमा रहेका वितण्डावादीहरुलाई यसले ठूलो हौसला दियो र यसमा विकार र विपन्नता आउन थाल्यो । प्राकृतिक प्रकोप, आपसी होडबाजी, विधर्मीहरुको घात प्रत्याघात, धर्म स्थापित राष्ट्रहरुमा आएका अनेकौं विपत्तिहरुले गर्दा यस धर्ममा मैलिकता, शुद्धता, स्वच्छता र स्थिरता कायम राख्न त्यति सम्भव भएन र आफ्नो वसाई सदै जानुपर्ने वाध्यता यसले पनि भोगनुपर्न्यो । मैलिक बुद्धोपदेश जन्मभूमि भारतबाट विलुप्त प्रायः हुनुपर्यो । महायान बुद्ध धर्मको नाममा नेपाल, तिब्बत, मंगोलिया, चीन जापान, मलाया, सुमात्रा, जावा, इण्डोनेशिया, वियतनाम, कोरिया आदि देशहरुमा विकास हुनपुर्णे जस्तै गथेरवाद बुद्ध धर्मको नाममा श्रीलंका, बर्मा, थाइलैण्ड कम्बोडिया, लाओस् आदि देशहरुमा पलाउन लाग्यो । आज आएर ती ती ठाउँहरुमा पनि नाजुक स्थितिमा देखा परिहेका छन् । तर आज यूरोप, अमेरिका, फ्रांस, इंगलैण्ड, जर्मन, अष्ट्रेलिया आदि पश्चिमी मुलुकहरुमा यस धर्मले ठाउँ ओगट्दै गइरहेको चाहिं सर्वविदितै रहेको छ ।

धर्म प्रादुर्भावको श्रोत प्राणीको सृजनकालदेखि लिएर चलिआइरहेको प्राकृतिक प्रकोप, आकस्मिक दुर्घटना, पारस्परिक वैमनस्यता, आघात, ईर्ष्या, द्वेष, मान मदादि जन्य सांसारिक दुःख, भय त्राशादिबाट छुटकारा दिने बातावरण तथा अवस्थाको खोजीबाट भएको मान्नुपर्दछ । किनभने साधारणतया धर्मको उत्पत्ति नै खास रूपमा दुई कारणले भएको पाइन्छ, एक त भय, अर्को वरदान प्राप्ति कामना । यसको लागि बुद्ध-वचन यस्तो भन्दछ, “शत्रु भय उपद्रव विभिन्न विपत्ति अन्तराय, वाधा अर्चना प्रतिको भय, त्राश र धृणाको कारणले मानिसहरु पहाड, पर्वत, बन जंगल, वृक्ष, आराम मन्दिर, चैत्य, स्तूपादिको शरण लिन पुगदछन् । तर तिनीहरु खास शरण होइनन् । तिनीहरुको शरणले दुःखबाट कै पनि मुक्त हुन सक्दैनन् । “धम्मपद गाथता - १८९)

तर के गर्नु ! प्राणीको अन्योपन र अज्ञानताको कारणले गर्दा उनीहरु आजको जस्तो वैज्ञानिकयुगमा पनि उतैतिर उन्मुख हुदै अन्याधुन्द दौडिरहेकाछन् । तिनीहरुलाई नै धर्म मानिरहेका छन्, शरण थानिरहेकाछन् । यहि हो प्राणीको विडम्बना ।

भय, त्राश र दुःखलाई सँझैको निमित्त उपशम गर्नु नै बुद्धोपदेशको मुख्य लक्ष्य रहेको छ । बुद्ध वचनले त्यस कुरालाई इङ्गित गरिराखेको छ - “जुन व्यक्ति बुद्ध, धर्म र संघको शरणमा जान्छ, जसले चार आर्यसत्यलाई सम्यक् प्रज्ञाले देख्छ, दुःख, दुःखोत्पत्ति कारण, त्यसको अतिक्रमण वा निरोध र त्यसको आठ अंगयुक्तमार्ग जसले दुःख उपशम र निरोधतिर अग्रसर गराइदिन्छ । यहि शरण नै भयरहित क्षेम हो, यहि नै उत्तम शरण हो, यस शरणले सम्पूर्ण दुःख प्रमुक्त हुन्छ । (धम्मपद गाथा १९०-१९२)

भगवान् बुद्धले सत्त्वप्राणीहरुलाई उन्नति वृद्धि समृद्धिको बाटोमा हिंडाउने, दुःख दारिद्र्य, अवन्नति, र संकटको बाटोबाट हटाउने, सम्पूर्ण अवगुण दोष अपराधबाट मुक्त र विशुद्धपारी सम्पूर्ण गुण उपकारले सम्पन्न गराइदिने भएकोले वहाँ शरण लिन योग्य छ । बुद्धोपदेशित धर्मको शरणमा जानुपर्ने पनि धर्मले धारण, पालन र अनुशरण गर्ने सत्त्वप्राणीहरुलाई सांसारिक भय, त्राश र दुःखकान्तार (संकटमय मार्ग) बाट निकाली पार गराई आदि, मध्य अन्त्य तीने अवस्थामा शान्ति, स्वस्ति, सुख दिलाउनुद्वारा सत्त्वप्राणीहरुको भय, दुःख अन्तराय हटाई नाश पारिदिनुको कारणले हो ।

अलिकति शुद्ध, कुशल, पुण्यकर्मलाई पनि विफुल, विशाल, समृद्ध पुण्यफल दिलाउन सक्ने गरी सहयोग पुर्याई सत्त्व प्राणीहरुको दुःख दर्दलाई हटाई नाश पारी दिनसक्नाको कारणले संघ शरण योग्य भएको हो ।

भगवान् बुद्ध यो संसारमा प्रादुर्भाव हुनुभएको हुने मत, सम्प्रदाय, सिद्धान्त वा वाद स्थापना गर्न होइन भन्ने तथ्य उपर्युक्त कथनहरुबाट स्पष्ट भइसकेको छ । तसर्थ बुद्धको उपदेश शिक्षामा धर्म त्यो हो जसमा आर्य अष्टांगिकमार्गको अनुशरण हुन्छ, भाविता हुन्छ - १. सम्यग् दृष्टि २. सम्यक् संकल्प ३. सम्यक्वचन ४. सम्यक् कर्मान्ति ५. सम्यक्-आजीविका ६. सम्यक्व्यायाम अथवा उद्योग ७. सम्यक् स्मृति र ८. सम्यक् समाधि । चार सत्यको अवबोध हुन्छ, जस्तो कि - १. यो संसारमा दुःख छ २. त्यस दुःखको समुदय अथवा कारण छ ३. त्यस दुःखको निरोध अथवा अन्त छ ४. त्यस दुःख निरोधतिर लैजाने मार्ग छ ।

यस सांसारिक कार्य संचालन भइरहनुमा कारण छ, कारण कार्य समन्वयात्मक संसार यो हो । विना कारणको संसार यो होइन मानसिक र भौतिक धातुतत्व सम्मिश्रित यो जीवन हो । त्यसको यथार्थज्ञान बुद्धोपदेशले

दिलाउँछ। तसर्थ बुद्धोपदेशित धर्मले जीवन जिउने पद्धति सिकाउँछ। स्वयं सुखले जिउने तथा अरुलाई सुखपूर्वक जिउन दिने। वास्तविक सुख आन्तरिक शान्तिमा हुन्छ र आन्तरिक शान्ति चित्तको विकार विहीनतामा हुन्छ। चित्तको शुद्ध, स्वच्छ र निर्मलतामा हुन्छ। चित्तको विकार-विहिन अवस्था नै वास्तविक सुख शान्तिको अवस्था हो। परिशुद्ध निर्मल चित्तको आचरण नै बौद्ध परिभाषा अनुसार धर्म हो। यहि जीवन जिउने पद्धति हो।

कारणहरुको परिणाम स्वरूप जुन कार्य सम्पादन हुन्छ, ती कारण नरहेमा त्यो कार्य हुन सक्दैन। यस नीति नियम अनुसार जब जब प्राणीको मन वा विज्ञान द्वेष, दौर्मनस्य, आक्रोश, ईर्ष्या, भय लोभ, क्रोधादिले विकारग्रस्त हुन्छ, तब तब प्राणी आन्दोलित हुन्छ, द्रवित हुन्छ, व्याकुल हुन्छ। दुःखमा डुच्छ, सुखबाट वंचित हुन्छ प्राणीको मन वा विज्ञान यस्ता यस्ता क्लेशहरुबाट विकार ग्रस्त नहुँदा उनी आकुल व्याकुलताबाट विमुक्त हुन्छ। दुःखमा डुच्छैन। त्यस क्रियाबाट बच्छ। त्यसैले विकारबाट टाढा रहनसिक्नु नै जीवन जिउने सही पद्धति हो। त्यही शुद्ध-धर्म हो। शुद्ध-धर्मको स्वरूप साहै नै कल्याणमय मंगलकारी हुन्छ।

लोभ, तृष्णा, राग, वासना, भय क्रोध, ईर्ष्या, मात्स्य, अभिमान अहंकार आदि मनोविकारको शिकार बनेर जब प्राणीले हत्या, चोरी व्यभिचार, भूठ वेइमानी, छल-कपट, चुगाली, ठगी, पर-निन्दा, व्यर्थका बकवास गर्छन्, कटु-कठोर विषालु शब्द प्रयोग गर्छन्। अनि तिनीहरु आत्म तथा पर-सन्तापका कारण बन्दछन्। मन विकारग्रस्त नभइकन कुनै पनि कायिक र वाचिक दुष्कर्म गर्न सकिदैन। तर यो अनिवार्य हुँदैन कि मनोविकार उत्पन्न हुँदैमा कायिक

वाचिक दुष्कर्म हुनै पर्दछ। आत्म-दमनद्वारा त्यस्ता कायिक वाचिक दुष्कर्मबाट बच्न सकिन्छ। यसबाट प्रत्यक्ष रूपमा अरुको हानी हुन जाईन। तर दुषित मनोविकारबाट ग्रष्ट भई मनमनै छटपटि रहेमा मानसिक दुष्कर्म त भइरहेकै हुन्छ। यसबाट आत्मशान्ति गुमिरहन्छ, अप्रत्यक्ष रूपमा अरुको शान्ति पनि भंग भइरहन्छ। आ-आफ्ना दुषित मनको तरंगले नजिकको वातावरणलाई प्रभावित र दुषित नपारी छोड्दैन।

जब जब प्राणीको मन विकार-विमुक्त शुद्ध स्वच्छ र निर्मल हुन्छ, तब तब स्वाभाविक रूपमा स्नेह र सद्भावना जागद्ध, मैत्री र करुणाले भर्दछ। त्यसबेला प्राणीमा सुख शान्तिको अनुभव हुने नै भयो, अप्रत्यक्ष रूपले अरुहरुको सुखशान्तिको कारण पनि बन्ने भयो। आफ्ना स्वच्छ निर्मल चित्तको तरंगले नजिकको वातावरणलाई प्रभावितगरी त्यसलाई यथासक्य स्वच्छ राख्दछ।

**वस्तुतः** बुद्धोपदेश नामक शुद्ध-धर्म प्राणीको सञ्चारिता, विशुद्ध स्थिर मनोभावना तथा मानसिक एवं भौतिक धातु तत्वहरुलाई विभाजन र विश्लेषणगरी बुझेर सदाको निमित्त विकार-विहिन अवस्थामा रहन सकी प्रज्ञासम्पन्न भई मानवतालाई जोगाउने त्याग तपस्या, उदारता, मैत्री करुणा, प्रसन्नता आदि श्रेष्ठ पवित्र आचरण ब्रह्मचर्यानुकूल आफूले पनि जीवन जिएर अरुलाई पनि जीवन जिउन सघाउनु हो। अस्तु !

“सबै प्राणी सुखी होऊन् !”

मूर्खहरुले आफैलाई शात्रु बनाएर पाप कर्म गर्छन्,  
त्यही पाप कर्मको कटु-फल पछि आफैलाई प्राप्त हुन्छ।

-धम्मपद ६६

“एकका लागि सबै सबैका लागि एक”

## विकास बचत तथा ऋण सहकारी संस्था लि.

महालक्ष्मी न.पा.-०६, सिंधिपुर, ललितपुर, ५५८१९६६




### हाम्रा सेवाहरू :

- १. साधारण बचत १०%
- २. नियमित बचत १०%
- ३. आवधिक बचत
- ४. महिना ११%
- ५. वर्ष १२.५%
- ६. वर्ष १४%
- ७. वर्ष १४.५%

### ऋण सेवा:


- |                                |            |
|--------------------------------|------------|
| १. घरजग्गा धितो तथा व्यवसाय ऋण | १६%        |
| २. मूद्दती धितो ऋण मूद्दती     | ब्याज + २% |
| ३. साना तथा घरेलु व्यवसाय ऋण   | १७%        |
| ४. जमानी                       | १८%        |
| ५. शैक्षिक                     | १५%        |



## अङ्गुतरनिकाय

भिक्षु बोधिसेन महास्थविर

अनुवादक



### २. फग्गुनसुत्तं

५६. त्यस समय आयुष्मान फग्गुन रोगी, दुःखित तथा साहै रोगी थिए। अनि त आयुष्मान आनन्द जहाँ भगवान बुद्ध हुनुहन्थ्यो त्यहाँ गए। गएर भगवानलाई अभिवादन गरी एकठाउँमा बसे। एकठाउँमा बसेका आयुष्मान आनन्दले भगवानलाई यसरी भने— “भन्ते ! आयुष्मान फग्गुन रोगी, दुःखित तथा साहै रोगी छैन। राम्रो हुन्थ्यो, भन्ते ! यदि तपाईंले अनुकम्पा राखी त्यहाँ आयुष्मान फग्गुन भएको ठाउँमा जानुभए।” भगवानले मौन भई स्वीकार्तु भयो। यसपछि भगवान सायन्हको समयमा ध्यानबाट उठ्नु भई आयुष्मान फग्गुन कहाँ जानुभयो। आयुष्मान फग्गुनले भगवानलाई टाढैबाट आउदै गर्नु भएको देखे। देखेर पलङ्गबाट उठन खोजे। अनि त भगवानले आयुष्मान फग्गुनलाई यसरी भन्नुभयो— “फग्गुन ! तिमी पलङ्गबाट नचल्नु। यहाँ अरुले विछाएको आसन छ। त्यसेमा म बस्नेछु।” भगवान विछाइएको आसनमा बस्नुभयो। बस्नु भए पछि भगवानले आयुष्मान फग्गुनलाई यसरी भन्नुभयो— “फग्गुन ! के तिमीलाई सञ्चै छ ? के तिमो जीवन यापन राम्रै चलिरहेको छ ? के तिमो दुःखानुभूति कम भयो कि, भएको छैन। कम भएर गएको महसुस भएको छ कि, छैन ?”

“भन्ते ! भलाई सञ्चो छैन, भन्ते ! मेरो जीवन यापन राम्री चलिरहेको छैन। मलाई तीव्र दुःखानुभव भइरहेको छ, हटेर गएको छैन। यथावत नै रहेको छ, कम भएको छैन।”

“भन्ते ! जस्तै कि, बलवान व्यक्तिले तेज चुच्चो चुच्चो भएको जब्जिरले टाउकोलाई रगडि दिए भई भन्ते ! जोकाकासाथ वायुले मेरो शीरलाई तानेको जस्तो हुन्छ। भन्ते ! मलाई सञ्चो छैन, जीवन यापन राम्रो छैन। मलाई तीव्र दुःखानुभव भइरहेको छ, हटेर गएको छैन। यथावत नै रहेको छ, कम भएको छैन।”

“भन्ते ! जस्तै कि, बलवान व्यक्तिले छालाको पेटीले टाउकोलाई कसेर वाँधेको हुन्छ, यसरी नै भन्ते ! मेरो टाउकोमा तीव्र वेदना हुन्छ। भन्ते ! मलाई सञ्चो छैन, जीवन यापन राम्रो छैन। मलाई तीव्र दुःखानुभव भइरहेको छ, हटेर

अकर्तालाई जित्वुभन्दा आफैलाई जित्वु उत्तम छ। - भगवान् बुद्ध

गएको छैन। यथावत नै रहेको छ, कम भएको छैन।

“भन्ते ! जस्तै कि, दक्ष गो-घातकले वा उसको गो-घातक कामदारले धारिलो छ उराले पेटलाई चिरफार गर्छ, यसरी नै भन्ते ! मेरो पेटको तेज-वायुले पेटलाई चिरफार गरे भई लाग्छ। भन्ते ! मलाई सञ्चो छैन, जीवन यापन राम्रो छैन। मलाई तीव्र दुःखानुभव भइरहेको छ, हटेर गएको छैन। यथावत नै रहेको छ, कम भएको छैन।”

“भन्ते ! जस्तै कि, दुई बलवान व्यक्तिले दुर्बल व्यक्तिलाई शरीरमा समातेर अंगारको खाल्डोमा खसालेर जलाउँच, उल्टाई पल्टाई गरी जलाए जस्तै। भन्ते ! यसरी नै मेरो शरीरमा भयझर जल भइरहेको छ। भन्ते ! मलाई सञ्चो छैन, जीवन यापन राम्रो छैन। मलाई तीव्र दुःखानुभव भइरहेको छ, हटेर गएको छैन। यथावत नै रहेको छ, कम भएको छैन।”

“अनि भगवान जानु भएको केही समयपछि आयुष्मान फग्गुनको मृत्यु भयो। मरण कालमा उसको इन्द्रिय प्रसन्न थियो। अनि आयुष्मान आनन्द जहाँ भगवान हुनुहन्थ्यो त्यहाँ गए। गएर भगवानलाई अभिवादन गरी उकठाउँमा बसे। उकठाउँमा बसेपछि आयुष्मान आनन्दले भगवानलाई यसरी भन्यो— “भन्ते ! भगवान जानु भएको केही समयपछि आयुष्मान फग्गुनको मृत्यु भयो। मरण कालमा उसको इन्द्रिय प्रसन्न थियो।”

“आनन्द ! भिक्षु फग्गुनको इन्द्रियहरु किन कान्तिमय नहोस्। आनन्द ! फग्गुन भिक्षुको पञ्च निम्न भागिय संयोजनहरु चित्तबाट मुक्त भएको थिथयो। उसले त्यसबेला धर्म देशना श्रवण गरी पञ्च निम्न भागिय संयोजनहरु चित्तबाट मुक्त भएको थियो।

“आनन्द ! सठीक समयमा धर्म श्रवण गरिंदा अनि सठीक समयमा अर्थमा विचार गरिंदा छ; प्रकारका प्रतिफल छैन। ती छः के के हुन् ? आनन्द ! यहाँ भिक्षुहरुका पञ्च

निम्न भागिय संयोजनहरुवाट अविमुक्त भएता पनि उसले मरणकालमा तथागतको दर्शन गर्न पाउँछ । उसलाई तथागतले धर्मदेशना गर्छ— आदिकल्याण, मध्यकल्याण र अन्तकल्याण हुने सार्थक सव्यञ्जनले युक्त भएको अनि सम्पूर्ण रुपले परिशुद्ध भएको ब्रह्मचर्यलाई प्रकाश पार्नेछ । त्यस धर्म देशनालाई श्रवण गरी निम्न भागिय पञ्च संयोजनवाट मुक्त हुन्छ । आनन्द ! सठीक समयमा धर्म श्रवण गरिंदा यो पहिलो शुभ-परिणाम हो ।

“अनि फेरि, आनन्द ! भिक्षुहरुको पञ्च निम्न भागिय संयोजनहरु चित्तबाट मुक्त नभएको हुन्छ । उसले त्यस मरणकालमा तथागतको दर्शन गर्न पाएको हुँदैन तर तथागतका श्रावकको दर्शन गर्न पाउँछ । उसलाई तथागतको श्रावकले धर्म देशना गर्छ— आदि कल्याण, मध्य कल्याण र अन्त कल्याण हुने सार्थक सव्यञ्जनले युक्त भएको अनि सम्पूर्ण रुपले परिशुद्ध भएको ब्रह्मचर्यलाई प्रकाश पार्नेछ । त्यस धर्म देशनालाई श्रवण गरी निम्न भागिय पञ्च संयोजनवाट मुक्त हुन्छ । आनन्द ! सठीक समयमा धर्म श्रवण गरिंदाको यो पाँचो शुभ-परिणाम हो ।

“अनि फेरि, आनन्द ! भिक्षुहरुको पञ्च निम्न भागिय संयोजनहरु चित्तबाट मुक्त नभएको हुन्छ । उसले त्यस मरणकालमा तथागतको दर्शन गर्न पाएको हुँदैन न त तथागतका श्रावकको दर्शन गर्न पाएको हुन्छ । तर उसले जुन पहिले धर्म श्रवण गरिएको छ, जुन परियति धर्म हो, त्यसलाई चित्तद्वारा वितर्क गर्छ, विचार गर्छ, अनि त्यसैलाई नै मनन गर्छ । उसले जुन पहिले धर्म श्रवण गरेको छ, जुन परियति धर्म हो त्यसलाई चित्तद्वारा वितर्क गर्दा, विचार गर्दा, अनि त्यसैलाई नै मनन गर्दा पञ्च निम्न भागिय संयोजनहरु चित्तबाट मुक्त भएको हुन्छ । आनन्द ! सठीक समयमा धर्म श्रवण गरिंदाको यो तेस्रो शुभ-परिणाम हो ।

“अनि फेरि, आनन्द ! भिक्षुको पञ्च निम्न भागिय संयोजनहरु चित्तबाट मुक्त भएको हुन्छ । तर अनुत्तर निर्वाण प्राप्तिको दृष्टिबाट मुक्त भएको हुँदैन । उसले त्यस मरणकालमा

तथागतको दर्शन गर्न पाउँछ अनि उसलाई तथागतले धर्म देशना गर्छ— आदि कल्याण, मध्य कल्याण र अन्त कल्याण हुने सार्थक सव्यञ्जनले युक्त भएको, सम्पूर्ण रूपले परिशुद्ध भएको ब्रह्मचर्यलाई प्रकाश पार्नेछ । त्यस धर्म देशनालाई श्रवण गरी अनुत्तर निर्वाण प्राप्तिको दृष्टिबाट चित्त मुक्त हुन्छ । आनन्द ! सठीक समयमा धर्म श्रवण गरिंदाको यो चौथो शुभ-परिणाम हो ।

“अनि फेरि, आनन्द ! भिक्षुहरुको पञ्च निम्न भागिय संयोजनहरु चित्तबाट मुक्त भएको हुन्छ । तर अनुत्तर निर्वाण प्राप्तिको दृष्टिबाट मुक्त भएको हुँदैन । उसले त्यस मरणकालमा तथागतको दर्शन गर्न पाउँदैन । तर उसलाई तथागतको श्रावकले धर्म देशना गर्छ— आदि कल्याण ..... परिशुद्ध भएको ब्रह्मचर्यलाई प्रकाश पार्नेछ । त्यस धर्म देशनालाई श्रवण गरी अनुत्तर निर्वाण प्राप्तिको दृष्टिबाट चित्त मुक्त हुन्छ । आनन्द ! सठीक समयमा धर्म श्रवण गरिंदाको यो पाँचौ शुभ-परिणाम हो ।

“अनि फेरि, आनन्द ! भिक्षुको पञ्च निम्न भागिय संयोजनहरु चित्तबाट मुक्त भएको हुन्छ । तर अनुत्तर निर्वाण प्राप्तिको दृष्टिबाट चित्त मुक्त भएको हुँदैन । उसले त्यस मरणकालमा तथागतको दर्शन गर्न पाउँदैन, न त उसले तथागतको श्रावकलाई नै दर्शन गर्न पाउँछ । तर उसले जुन पहिले धर्म श्रवण गरिएको छ, जुन परियति धर्म हो, त्यसलाई चित्तद्वारा वितर्क गर्छ, विचार गर्छ, अनि त्यसैलाई नै मनन गर्छ । उसले जुन पहिले धर्म श्रवण गरेको छ, जुन परियति धर्म हो त्यसलाई चित्तद्वारा वितर्क गर्दा, विचार गर्दा अनि त्यसैलाई नै मनन गर्दा अनुत्तर निर्वाण प्राप्तिको दृष्टिबाट चित्त मुक्त हुन्छ । आनन्द ! सठीक समयमा अर्थको विचार गरिंदाको यो छैटौ शुभ-परिणाम हो । आनन्द ! सठीक समयमा धर्म श्रवण गरिंदा अनि सठीक समयमा अर्थको विचार गरिंदाको यी नै छः प्रकारका शुभ-परिणामा हुन् ।”



गत अंक

## त्रि-बोधिरस (बौद्ध मासिक पत्रिका)

समयमै वार्षिक ग्राहक बनी बुद्ध शिक्षा पढौं, पढाओौं, धारण, पालना गरौं ।  
शासनिक योगदान पुन्याओौं ।

प्रकाशक/सम्पर्क कार्यालयः

**त्रि-बोधि विपश्यना ध्यान केन्द्र**


सिद्धिपुर, ललितपुर, फोन: ५५८१४९५,

E-mail: pashavimalo@gmail.com, tribodhirasa@gmail.com



त्रि-बोधिरस बौद्ध मासिक पत्रिका  
Tri-Bodhi Buddhist Monthly Magazine


८०३८ - Est :- २०१८



## ६. नन्द स्थविरस्या खं

### मिक्षु धर्मगुप्त महास्थविर

अनुवादक



गत अंकपांखे क्रमशः .....

“गथे वामलाक पलि चिनातःगु छेय्....” धयागु थुगु धर्मदेशना शास्ता जेतवनय् च्वनाविज्यानाः च्वबले आयुष्मान् नन्दया कारण्य आज्ञा जुया विज्यात ।

शास्तां उत्तमगु धर्मचक्र प्रवर्तनयानाः विज्यायेधुक्ता राजगृहय् विज्यानाः वेलुवनय् च्वना विज्यावले - “जिमि काय्यात हया दर्शन याके व्यु” धकाः शुद्धोदन महाराजं छ्वपिं द्विद्विद्विष्ठि परिवारपिं भिम्ह दूतपिं मध्ये दकले लिपा वनाः अर्हत्वय् थ्यंम्ह कालुदायि स्थविरं लिहाँ वनेगु ई सिइका लैया वर्णन यानाः नीद्वः कीणास्मवपिंसं चाःहुइका कपिलपुरय् विज्याकाः ज्ञातिसमागमय् पुष्करवर्षाया अर्थोत्पत्तियात क्या वेस्सन्तरजातकः कनाः विज्यानाः कन्हेखुन्हु भिक्षाटनया निर्ति दुहाँ विज्यानाः, “दन्ना दिसं प्रमादी जुझमते”<sup>१</sup> धकाः गाथाद्वारा बौयात श्रोतापत्तिफलय् प्रतिस्थापित यानाः, “धर्माचरण या”<sup>२</sup> धकाः गाथाद्वारा महाप्रजापतियात श्रोतापत्तिफलय् व जुजुयात सकृदागामिफलय् प्रतिस्थापित यानाः विज्यात । भोजनया अन्तय् राहुलमाताया गुणया आधारं चन्दकिन्नरीजातकः कना विज्यानाः अनीलि स्वन्हु दु खुन्हु नन्दकुमारया अभिषेक गृहप्रवेश विवाहमङ्गल जुयाच्चंबले भिक्षाटनया निर्ति दुहाँ विज्यानाः नन्दकुमारया ल्हाःतय् पात्र विया मङ्गल आज्ञाजुया विज्यानाःति आसनं दना विज्यावले नन्दकुमारया ल्हाःतःत पात्र कया विमज्या । व नं तथागतप्रति गौरवया कारणं “छपिनिगु पात्र, भन्ते, कया विज्याहु” धकाः धाये मफुत । थथे विचाः यात - “स्वानेकुसे पात्र कया विज्याइ जुइ”<sup>३</sup> शास्तां अन थासय् नं कया विमज्या । वं “स्वानेक्वय् कया विज्याइ” धकाः विचाः यात । शास्तां अन नं कया विमज्या । वं “राजझण्य (लायक् चुक्य) कया विज्याइ जुइ” धकाः विचाः यात । शास्ता अन नं कया विमज्या । कुमार लिहाँवनेगु इच्छा जुया मं मदयेक वनाः च्वच्चं शास्ताप्रति गौरवया कारणं “पात्र कया विज्याहु” धकाः धाये मफुत । “थन कया विज्याइ ला, अन कया विज्याइ ला” धकाः विचाः यायां वनाच्वन ।

उगु क्षणय् मेपिं मिसापिंसं वयात खनाः जनपदकल्याणीयात धाल - “आर्ये, भगवान् बुद्धं नन्दकुमारयात ब्वानयन, छपिन्त वयापांखे अलगग याइन ।” वं ख्ववि स्वःस्वः वयेका विष्ठि सं छ्यना:

<sup>१</sup> (जा. २.२२.१६५५ आदि) नेपालभाषा जातक नं. ५४७

<sup>२</sup> (ध.प. १६८)

<sup>३</sup> (ध.प. १६९)

<sup>४</sup> (जा. १.१४.१८ आदि) नेपालभाषा जातक नं. ४८५

वेगं (याकनं) वनाः, “आर्यपत्र, याकनं वा” धकाः धाल । उगु वया वचन नन्दया हृदयय् व्यथां थानाच्चंबंगु थें जुल । शास्तां नं वयात ल्हाःतं पात्र क्या विमज्यासे हे वयात विहारय् यंका, “नन्द, प्रव्रजित जुइगु ला ?” धकाः न्यना विज्याता वं बुद्धप्रति गौरवया कारणं “प्रव्रजित जुइमखु” धकाः मधासे, “ज्यू प्रव्रजित जुइ” धकाः धाल । शास्तां “अथेसा नन्दयात प्रव्रजित या” धकाः आज्ञा जुया विज्यात । शास्ता कपिलपुरय् विज्यानाः स्वन्हु दुखुन्हु नन्दयात प्रव्रजित यात ।

न्हय्यहु दुवले राहुलमाता कुमारयात छ्यापिया भगवान् बुद्धया लिक्क छ्वया विल - “स्व, पुता, थुम्ह नीद्वः श्रमणपिंसं चाःहुइका सुर्वण वर्णम्ह, ब्रम्ह वर्णम्ह श्रमणयात, थुम्ह छं वौ खः, थ्याके आपालं स्वःथनातगु धनया धःत दु । वयात भीसं पिहाँ वंसां निसे मखनाः, हुँ वयाके अंश फव - जि कुमार खः, वा:, अभिषेक यानाः चक्रवर्ती जुइ, जित धनसम्पत्ति माल, धनसम्पत्ति जित व्यु । काय् हे बौयाके दुगु सम्पत्तिया स्वामी खः’ !” कुमार भगवान् बुद्धयाथाय लिक्क वनाः पितृस्नेह प्राप्त जुया लयताःगु मन जुया “श्रमण छपिनिगु किचः सुखदायक खः” धकाः धया मेगु नं आपालं थःत त्वःगु धाथां दनाच्वन । भगवान् बुद्धं भोजनसंकुचा अनुमोदन यानाः आसनं दना लिहाँविज्याता कुमारं नं “जित अंश व्यु, श्रमण, जित अंश व्यु श्रमण,” धकाः बुद्धया ल्यू ल्यू वन । भगवान् बुद्धं न कुमारयात लितछ्वया: विमज्यात लिसेवम्ह नं भगवान् बुद्धनापं वंवं लिहाँ वनेमफुत । थथे वं भगवान् बुद्धनापं आरामय् हे वन ।

अनीलि भगवान् बुद्धं विचाःयानाः विज्यात - “गुगु थं बौया धनसम्पत्ति इच्छा यात, उगु संसारचक्र लाना नाश जुइगु खः, छु जिं वयात बोधिवृक्षया क्वय् प्राप्त जूगु न्हय्यता प्रकारया आर्यधन विडि, वयात लोकोत्तर अशया मालिक याये !” अले भगवान् बुद्धं आयुष्मान् सारिपुत्रयात सःता विज्यात - “अथेसा छं, सारिपुत्र, राहुलकुमारयात प्रव्रजित या ।” स्थविरं कुमारयात प्रव्रजित यात । कुमारया प्रव्रजित जुइवं जुजुयात तःसकं दुख चोट उत्पन्न जुल । उकियात स्वीकार याये मफया भगवान् बुद्धयात निवेदन यानाः, “साधु, भन्ते, आर्य, माँवैपिनिगु अनुमति मदयकं काय्यात प्रव्रजित यानाः विज्याये मते” धकाः वर फवन । भगवान् बुद्धं वयात वर विया, हान छन्हुया दिनय् दरवारय् जलपानयुक्ता छखेलिक्क फयेतुनाच्चंम्ह जुजुं, “भन्ते, छपिनि दुष्करचर्या यानाः विज्यावले छम्ह देवता जिथाय् लिक्क वया, छपिनि काय् सित” धकाः धावल ।

जि वया खंयात विश्वास मयाःसे जि काय् बोधिज्ञान प्राप्त मजुइकं सिइ मखु” धकाः अस्वीकार यानाः” धकाः धायेवं - “आ: छु विश्वास याइ, न्हापा नं क्वेत क्यना, ‘छं काय् सित’

धका: धालं नं विश्वास मया” धका: थुकिया अर्थोत्पत्तिया निति महाधर्मपाल जातकयात् कना विज्यात । गाथाया अन्तय जुङु अनागामिकलय् प्रतिस्थित जुल । थथे भगवान् बुद्धं वौयात स्वंगु फलय् (अनागामिकलय्) स्थापित याना: भिक्षुसंघपिंसं चाःहुइका हानं राजगृहय् विज्याना: अनं श्रावस्तिइ विज्याकेत स्वीकार याना: तयाःगु अनाथपिण्डकया वचंयात स्वीकार याना: जेतवनय् विहार दयेके सिध्येधुंका अन विज्याना: वास याना: विज्यात ।

थथे शास्ता जेतवनय् च्वना विज्याना: च्वंवले आयुष्मान् नन्दं मं मदयेका भिक्षुपिन्त थ्व खँ कन - “म्हाइपुसे च्वन जि, आवुसोपि, ब्रम्हचर्य आचरण याना: च्वना, मफुत ब्रम्हचर्य धारण याये, विनय शिक्षायात त्वःता गृहस्थी जूवने माल ।” भगवान् बुद्धं उगु सुचं न्यना: आयुष्मान् नन्दयात सःतके छ्वया थथे आज्ञा जुया विज्यात - “नन्द, छं धायें आपालं भिक्षुपिन्त थथे कना ला - ‘म्हाइपुसे च्वन, आवुसोपि, ब्रम्हचर्य आचरण याना: च्वना, मफुत ब्रम्हचर्य धारण याये, विनय शिक्षायात त्वःता गृहस्थी जूवने माःगु ?’ “खः, भन्ते !” “नन्द, छं सुया कारणं म्हाइपुक ब्रम्हचर्य आचरण यानाच्वनागु खः, ब्रम्हचर्य धारण याये मफुत, विनय शिक्षायात त्वःता गृहस्थी जूवने माःला ?” “जनपादकल्याणी शाक्यपुत्रीं जित, भन्ते, छ्वें पिहाँव्या च्वनावले बछि सँ छ्वयना जित स्वया थथे धाल - “याकनं, ‘आर्यपुत्र, वा’ धका, उगु वचनयात जिं, भन्ते, स्मरण यायां (लुमंकुं लुमंकुं) म्हाइपुक ब्रम्हचर्य आचरण याना: च्वना, मफुत ब्रम्हचर्य धारण यायेत, विनय शिक्षायात त्वःता गृहस्थी जूवने माल ।”

अले भगवान् बुद्धं आयुष्मान् नन्दयात व्वःहलय् ज्वना: ऋद्धिवलं तावतिंस देवलाकय् यंका विज्यावले लँ दथुइ छगु च्याये धुंकूगु बुइ छमा: च्याये धुंकूगु सिमाःकचाय् फयेतुना च्वंम्ह न्हयप, न्हाय् व न्हिपं त्वादःम्ह वांमलाम्ह छम्ह माःकनीयात क्यना तावतिंस भवनय् शक देवराजया उपस्थानया निति वपि व्वाउँसे च्वंगु तुति दुपि० न्यास: अप्सरापित्त क्यन । व्वाउँसे च्वंगु तुति ध्यागु हैँय् या तुति थें व्वाउँसे च्वंगु खः । क्यना आज्ञा जुया विज्यात - “छं छु मती तया, नन्द, गुपि० अधिक सुन्दर, दर्शनीय, छन्त वांलापि०, शाक्यपुत्री जनपदकल्याणी खः, लाकि थुपि० न्यास: व्वाउँसे च्वंगु तुति दुपि० अप्सरापि० ?” उगु खँ न्यना: धाल - “गथे न्हयप, न्हाय् व न्हिपं त्वादःम्ह वांमलाम्ह छम्ह माःकनी थें खः उम्ह शाक्यपुत्री जनपदकल्याणी खः, भन्ते, थुपि० न्यास: अप्सरापि० नापं गित्तियाये (तुलायाये) मल्वः, भिन्नुख्यय् छ्ववः नं मल्वः, हानं उगुया छ्ववःया छ्ववः नं मल्वः । अले थुपि० हे न्यास: अप्सरापि० अधिक सुन्दर, दर्शनीय, वांला: ।” “नन्द, मं दयेकि, नन्द, मं दयेकि, उपि० न्यास: व्वाउँसे च्वंगु तुति दुपि० अप्सरापि० छन्त मिले याना: विइगु जिम्मा जुल ।” “यदि जित, भन्ते, भगवान् उपि० न्यास: व्वाउँसे च्वंगु तुति दुपि० अप्सरापि० मिले याना: विइगु जिम्मा क्या विज्यायेगुसा, जिं मं दयेके, भन्ते, भगवानया शासनय् ब्रम्हचर्य आचरण याये ।”

५ (जा. १.१०.९२ आदि) नेपालभाषा जातक नं. ४४७

६ कुटपाद

१६ सुनारले अलि अलि गरेर चाँदीको कसर निकाले कौं पणिडले वितमल निकाल्गु पर्दछ । - भगवान् बुद्ध

अले भगवान् बुद्धं आयुष्मान् नन्दयात व्वना: अनं लोपजुया जेतवनय् हे प्रकट जुल । भिक्षुपिंसं न्यन, “आयुष्मान् नन्द भगवान् बुद्ध्या किजा माँया कहेँया काय् अप्सरापिनिगु कारणं ब्रम्हचर्य पालन यानाच्वन । भगवान् बुद्धं वयात न्यास: व्वाउँसे च्वंगु तुति दुपि० अप्सरापि० मिले याना: विइगु जिम्मा क्या विज्यात ।” अले आयुष्मान् नन्दया पासा भिक्षुपिंसं आयुष्मान् नन्दयात भूतकवादं व न्यानातम्ह च्योयातथैं गिजे याना: हायेकाच्वन, “आयुष्मान् नन्द भूतक खः, आयुष्मान् न्यानातःम्ह च्योयें खः, अप्सरापिनिगु कारणं ब्रम्हचर्य पालन यानाच्वन । भगवान् बुद्धं वयात न्यास: व्वाउँसे च्वंगु तुति दुपि० अप्सरापि० प्राप्त याना: विइगु जिम्मा क्या विज्यात ।” अले आयुष्मान् नन्द पासापि० भिक्षुपिनिगु भूतक, न्यानातम्ह च्योयातथैं व अप्सरापिनिगु कारणं दुःखीत जुया, लज्जित जुया व मछाला याकचा अलग्गा जुया, अप्रमादी, उत्साहित व संवर याना: च्वना च्वंच्व ताःइ मदवं हे, गुगुया निति कुलपुत्रीपि० वांलाक छ्वें पिहाँव्या अनागारिक जुया प्रवर्जित जुइगु खः, ब्रम्हचर्यया अन्तय उगु अनुतरयात थ्व हे जन्मय अभिज्ञा साक्षात्कार याना: पूर्णताय् थ्यंका च्वनाच्वनी, “जन्म क्षीण जुल, ब्रम्हचर्यवास पूर्ण जुल, यायेमाःगु याये धुन, मेगु यायेमाःगु मंत” धका: बोध जुल (सिल) । सुं छम्ह मेम्ह थें आयुष्मान् नन्द नं अर्हत जुल ।

अले छम्ह देवता चान्हय् फुक्क जेतवनय् जाज्वलेमान याना: शास्तायाथाय् वना: वन्दना याना: कन - “आयुष्मान्, भन्ते, नन्द भगवान् बुद्ध्या किजा माँया कहेँया काय् नं आस्रवत क्षय याना: अनास्रवगु चित्तविमुक्ति व प्रज्ञाविमुक्तियात थ्व हे जन्मय अभिज्ञां साक्षात्कार याना: पूर्णताय् थ्यंका च्वनाच्वन ।” भगवान् बुद्ध्यात नं ज्ञान उत्पन्न जुल “नन्द आस्रवत क्षय याना: अनास्रवगु थ्व हे जन्मय चित्तविमुक्ति व प्रज्ञाविमुक्तियात थ्व अभिज्ञा साक्षात्कार याना: पूर्णताय् थ्यंका च्वनाच्वन ।” उम्ह आयुष्मान् नन्द उगु चा: फुइद्युका बुद्ध्याथाय् वना: वन्दना याना: थथे विन्ति यात - “भन्ते, गुगु जित भगवान् बुद्धं न्यास: व्वाउँसे च्वंगु तुति दुपि० अप्सरापि० मिले याना: विइगु जिम्मा क्या विज्यागु खः, भन्ते, बुद्ध्यात थुगु भारं (जिम्मां) जिं मुक्त याना: ।” “जि नं छांगु, नन्द, मनयात मनं हे सिइका कायेधुन ‘नन्द आस्रवत क्षय याना: अनास्रवगु थ्व हे जन्मय चित्तविमुक्ति व प्रज्ञाविमुक्तियात थ्व अभिज्ञा साक्षात्कारयाना: पूर्णताय् थ्यंका च्वनाच्वन ।’ देवतां नं जित थ्व खँ कन - ‘आयुष्मान्, भन्ते, नन्द आस्रवत क्षय याना: अनास्रव थ्व हे जन्मय चित्तविमुक्ति व प्रज्ञाविमुक्तियात थ्व अभिज्ञा साक्षात्कारयाना: पूर्णताय् थ्यंका च्वनाच्वन ।’ उवले नन्द, छ अनास्रक्त जुया आस्रव चित्त विमुक्त जुल, उवले जि नं उगु जिम्मा मुक्त जुल ।” अले भगवान् बुद्धं थ्व खँ सिइका उगु इलय् थ्व उदान प्रकट याना: विज्या-

“गुम्ह भ्यातनालं उतीर्णम्ह खः, कामरूपी कं नं न्हुतुमतु न्हुइ

धुंकूम्ह खः ।

मोह क्षयय् थ्यम्ह, सुखदुःखय् तःम्हयम्ह व हे भिक्षु खः ॥”<sup>५</sup>

अले छन्हुया दिनय् भिक्षुपिंसं उम्ह आयुष्मान् नन्दयाके

३ (उदा. २२)

न्यन - “आयुष्मान् नन्द, न्हापा छं ‘जि मं मन्त’ धका: धाइगु खः, आः गथे च्चं ?” “आवुसोपि, गृहस्थी जुया छेँय् च्चनेमागु मन्त जित !” उगु खँ न्यनाः भिक्षुपिंस - “जुइ मखुगु खँ आयुष्मान् नन्द धयाच्चन, मेगु खँ ल्हानाच्चन, न्हापाया दिनय् ‘जि मं मन्त’ धका: धया आः ‘गृहस्थी जुया छेँय् च्चनेमागु मन्त जित’ धका: धयाच्चन” धका: वनाः भगवान् बुद्धं “भिक्षुपि, न्हापाया दिनय् नन्दया थःगु शरीर बालाक पलिं चिनामतःगु छेँय् थे खः, आः बालाक पलिं चिनामतःगु छेँय् थे जुल । थं दिव्य अप्सरापिन्त खंसां निसें प्रव्रजित कृत्यया लक्षण् थंकेत कृत्यायां उगु ज्या सिध्येकल (लक्ष्य थ्यन)” धका: धया विज्ञानाः थुपि गाथात आज्ञा जुया विज्ञात -

### १३. यथा अगारं दुच्छन्नं, बुद्धी समतिविज्ञक्ति ।

एवं अभावितं चित्तं, रागो समतिविज्ञक्ति ॥

१३. “गथे बालाक पलिं चिनामतःगु छेँय् वालः ज्वइ ।  
थथे भाविता मयागु चित्तय, राग पिज्वइ ॥

### १४. यथा अगारं सुछन्नं, बुद्धी न समतिविज्ञक्ति ।

एवं सुभावितं चित्तं, रागो न समतिविज्ञक्ति ॥

१४. “गथे बालाक पलिं चिनामतःगु छेँय् वालः ज्वइमखु ।  
थथे सुभावितगु चित्तय, राग पिज्वइ मखु ॥”

अनछेँय् धयागु गुलि नं छेँय् खः । बालाक पलिं चिनामतःगु धयागु मिले मजुइक ह्वःह्व गंगु धागु खः । ज्वइ धयागु वा वःगु लः ज्वइ धागु खः।भाविता मयागु धयागु उगु छेँय् वालः थे भावनाद्वारा रहितगुलिं अभावितचित्तय राग पिज्वइ । न केवल राग जक खः, द्वेष, मोह, मानादि फुक्क क्लेशत उजागु चित्तय अतिकं हे पिज्वइ । सुभावितगुधयागु समथविपश्यना भावनाद्वारा बालाक भाविता याःगु खः । थुजागु चित्तय, बालाक पलिं चिनामतःगु छेँय् थे रागादि क्लेशत अतिकं दुहावने फइमखु ।

गाथाया अन्त्य आपालं श्रोतापत्तिफलादि प्राप्त जुल । आपालं मनूतयत धर्मदेशना सार्थक जुल ।

अले भिक्षुपिंसं धर्मसभाय खँ पितहल, “आवुसोपि, बुद्धिं धयापि आशचर्यापि खः, जनपदकल्याणीया कारणं सुख मदयाच्चम्ह आयुष्मान् नन्दयत शास्ता देवअप्सरापिनिगु प्रलोभन क्यनाः विनीत यानाः विज्ञात !” शास्ता विज्ञानाः - “भिक्षुपि, आः, छु खँ ल्हाना मुनाच्चनागु ?” धका: न्यना विज्ञायेव, “फलनागु खँ” धका: धयेव, “भिक्षुपि, आः जक मखु, न्हापा नं थ्ययात जिं मिसाया प्रलोभन क्यनाः अनुशासनय् हे तयागु दु” धका: धया विज्ञानाः अतीतया खँ न्ह्यथना विज्ञात -

न्हापा वाराणसी ब्रह्मदत्तं राज्य यानाच्चंगु इलय् वाराणसिवासी क्पट धयाम्ह वंजा छम्ह दु । वया छम्ह गधानं चाया थलबलया भार कुबिङ्गु जुयाच्चन, छहुं न्हेगु योजन वनी । वं छगु इलय् गधाया भारीनापे तक्षशिलाय् वना, गुबलेतक सामानत क्वकाइ, उबलेतक गधायात धाँय् नकेत तोतिइ । अले वया उम्ह गधा द्यागिंया फुसय् धाँय् नयाच्चम्ह छम्ह गधानीयात खना:

लिक्क वन । वं वनापं खँलाबला यानाः धाल - “गनं वयागु ?” “वाराणसी !” “छु ज्या वयागु खः ?” “बनेज्यां वयागु !” “गुजागु भारी कुबिङ्गु ?” “थलबलया भारी !” “थलिमछि भारी कुविया ग्वःगु योजनत वनेगु ?” “न्हेगु योजन !” “वनाः वनाथाय् छन्त सुनानं तुति तियाविङ्गु व म्हय् तिया विङ्गिपि इपि दुला ?” “मदु !” “थथे जूसा छं महा दुःख सियाच्चन !” “सुनं पशुतय् तुति तिकेगु याइपि धयापि द्वमखु, कामरागया संयोग यायेत थुजागु खँ ल्हागु खः !” वं वया खँ न्यनाः मन सुख मदयेकल । क्पट नं सामान वस्तु त्याग यानाः वयाथाय् लिक्क वया - “वा, तात, वने त्यल !” “भासं छि जक, जि वनेमखु !” अले वयात हानं हानं फवना, “इच्छा मदुम्हसित व्वःविया वयात यंके” धका: विचा: याना थुगु गाथा धाल -

“छन्त कथिं दाये, भिनखुलंगु कं दुगुलिं ।

पाला विइ छंगु म्हय, थथे छं सिइकि गद्वा ! !!”

उगु न्यना गद्वा “थथे खःसा जिं नं छन्त यायेगु स्वयेका:”

धका: धया थुगु गाथा धाल-

“जित कथिं दाइवले, भिनखुलंगु कं दुगुलिं ।

न्ह्यने चुया, लिउनेया तुति ल्वःना ।

छंगु वा हे कुतुका विइ, थथे छं सिइकि क्पट ! !!”

उगु खँ न्यना वंजा - “छु कारणं थं थथे धयाच्चन ?”

धका: विचा: याना, उखें थुखें स्वःबले उम्ह गधानीयात खना:, “थं हे थ्ययात थथे स्यानाव्यूगु जुइमा, ‘थुजाम्ह गधानी छन्त हयाविइ

धका: मिसाया प्रलोभन क्यना वयात यंके” धका: थुगु गाथा धाल-

“प्यःपां चुम्ह शंखमुखि, सर्वाङ्ग शोभीतम्ह गधानीयात ।

छन्त कला हया विइ, थथे छं सिइकि गद्वा !!”

उगु खँ न्यना मन लयताया गधानं थुगु गाथा धाल-

“प्यःपां चुम्ह शंखमुखि, सर्वाङ्ग शोभीतम्ह गधानीयात ।

जित कला हयाविइ, थथे छं सिइकि क्पट !”



क्पट ! भिंप्यंगु योजन जि अप्वः वने !!”

अले वयात क्पटं “अथेसा नु” धका: ज्वनाः थःगु थासय वन । वं गुलिचा मदुवं हे वयात धाल - “छु जित छिं ‘कला हयाविइ धका: धयागु मखुला ?” “खः, धयागु खः, जिं थःगु खँयात स्यंकेमखु, छन्त कला हयाविइ, तर नकेगु छं छम्हसित जक विइ, छंगु नसा: मेम्हसित गायेमा: वा मगायेमा: छं हे सिइकि । छिपि निम्हं सहवास यायेवं मस्त बुझिक्क, इपि फुक्कसित नं छंगु नसा: छन्त गायेमा: वा मगायेमा: छं हे सिइकि” धका: धाल । गधानं, उगु कनेवं हे, अपेक्षा मदुम्ह (विवाह याये मं मदुम्ह) जुल ।

सास्ता थुगु धर्मदेशना हया, “उबले, भिक्षुपि, गधानी जनपदकल्याणी जुल, गधा नन्द, वंजा जि हे खः । थथे न्हापा नं थ्ययात जिं मिसाया प्रलोभन क्यना विनीत याना:” धका: जातकयात क्वचायेका विज्ञात -

नन्द स्थविरया खँ क्वचाल ।

# ध्यान दृष्टि



- भिक्षु विमलो स्थविर

४० प्रकारका हुन्छन् जसलाई ४० कर्मस्थान भनिन्छ ।

जसमध्ये:-

- ♦ कसिण भावना - १०                      ♦ आहार प्रतिकूल संज्ञा - १
- ♦ अशुभ भावना - १०                      ♦ धातु व्यवस्था - १
- ♦ अनुस्मृति भावना - १०                      ♦ आरूप्य (=अरूप) - ४
- ♦ अप्रामाण्य भावना - ४

७ किसिमका समथ भावना अभ्यासमा ४० प्रकारका ध्यान भावना हुन्छन् । जुन अभ्यासले शारिरीक र मानसिक शान्त र एकाग्रता एवं संयमता अपनाउन सकिन्छ ।

**१) कसिण भावना :** कुनै पन विषय वस्तुमाथि सम्पूर्ण मन केन्द्रित गर्नु वा कुनै विषयले सम्पूर्ण मनलाई केन्द्रित गर्ने भावना अभ्यासलाई कसिण भावना भनिन्छ । जसलाई १० प्रकारका विषयहरूलाई केन्द्रित गरि भावना अभ्यास गर्न सकिन्छ ।

जसलाई १० कसिण भन्न सकिन्छ ।

- |                      |                        |
|----------------------|------------------------|
| १) पृथ्वी कसिण (ठोस) | २) आपो कसिण (पानी)     |
| ३) तेजो कसिण (आगो)   | ४) वायु कसिण (हावा)    |
| ५) नील कसिण (निलो)   | ६) पीत कसिण (पहेलो)    |
| ७) लोहित कसिण (रातो) | ८) ओढात कसिण (सेता)    |
| ९) आकाश कसिण (प्वाल) | १०) आलोक कसिण (प्रकाश) |

**२) अशुभ भावना** - शारिरीक स्वरूपको अशुभ संज्ञाको भावना अभ्यासलाई अशुभ भावना भनिन्छ । अशुभ भावना १० प्रकारका हुन्छन् जसलाई दश अशुभ संज्ञा वा भावना भनिन्छ । ती हुन्-

- |               |                                       |
|---------------|---------------------------------------|
| १) उद्धुमातक  | - फुलेको मृत शरीर लास                 |
| २) विनीलक     | - निलो भईसकेको मृत शरीर लास           |
| ३) विपुव्वक   | - पीप बिगिसकेको मृत शरीर लास          |
| ४) विच्छिदक   | - छुटिएको टुक्रा भईसकेको मृत शरीर लास |
| ५) विक्खायितक | - पशु पक्षीले खाइरहेको मृत शरीर लास   |

"Meditatin is the answer of all questions" ध्यान भनेको सम्पूर्ण प्रश्नहरुको एउटै उत्तर हो" यस विषयलाई अनुभव ज्ञानले मात्रै दृष्टिगत गर्न सकिन्छ । ध्यान भनेकै अनुभवी ज्ञान हो । अनुभव अभ्यास विना ध्यान दृष्टि गर्नै सकिदैन । त्यसको लागि ध्यान भावनाको नितान्त आवश्यक हुन्छ । विशेषत ध्यान भावना दुई किसिमका हुन्छन्-

- १) समथ भावना
- २) विपस्सना भावना

**१) समथ भावना** - शारिरीक मानसिक संयमता अपनाई काय, वाक, चित्त शान्त र एकाग्रताको अभ्यासलाई संक्षिप्तमा समथ भावना भन्न सकिन्छ । समथ भावना अभ्यास गरी काय, वाक, चित्त शान्त र एकाग्रता गर्ने विधि

- ६) विक्षिप्ततक – पशु पंक्तीले खाइसकेको मृत शरीर लास  
 ७) दत्तविक्षिप्ततक – शस्त्र अस्त्रबाट विक्षिप्त मृत शरीर लास  
 ८) लोहितक – रगत बगिरहेको मृत शरीर लास  
 ९) पुलवक – किराले खाएको मृत शरीर लास  
 १०) अट्टिक – कंकाल मात्रै बाँकि भएको मृत शरीर लास

- ३) अनुस्मृति भावना :** कुनै योग्य विषयलाई स्मरण-स्मृति होस् राखी गरिने ध्यान भावनालाई अनुस्मृति भावना भनिन्छ । जसलाई दश अनुस्मृति भनिन्छ । ती हुन्–  
 १) बुद्धानुस्मृति – बुद्ध स्मरण गरी भावना अभ्यास गर्नु  
 २) धर्मानुस्मृति – धर्म स्मरण गरी भावना अभ्यास गर्नु  
 ३) संघानुस्मृति – संघ स्मरण गरी भावना अभ्यास गर्नु  
 ४) शीलानुस्मृति – शील स्मरण गरी भावना अभ्यास गर्नु  
 ५) त्यागानुस्मृति – त्याग स्मरण गरी ध्यान भावना अभ्यास  
 ६) देवतानुस्मृति – देवता स्मरण गरी भावना अभ्यास गर्नु  
 ७) उपमानुस्मृति – निर्वाण स्मरण गरी भावना अभ्यास गर्नु  
 ८) मरणानुस्मृति – मरण स्मरण गरी भावना अभ्यास गर्नु  
 ९) कायगतानुस्मृति – शारीरिक अशुभता स्मरण गरी भावना अभ्यास गर्नु  
 १०) आनापानानुस्मृति – श्वास प्रश्वास स्मरण गरी भावना अभ्यास गर्नु

- ४) चार अप्रमाण्य –** चार गुणधर्म अभिवृद्धि गरि शारीरिक तथा मानसिक रूपमा ब्रह्म जस्तै शुद्ध हुने अभ्यासलाई चार अप्रमाण्य भावना भनिन्छ । जसलाई चतुर्ब्रह्म विहार पनि भनिन्छ । जसलाई हामी मैत्री, करुणा, मुदिता र उपेक्षा भनेर बुझ्छौं ।  
 १) मैत्री – सत्त्व प्राणी मात्रको हितसुख होस् भन्ने कामना  
 २) करुणा – प्राणी मात्रको दुःख हतोस् भनी गर्ने कुशल कर्म  
 ३) मुदिता – अरुको हितसुखमा प्रसन्न हुने स्वभाव  
 ४) उपेक्षा – तथस्तभाव-समताभाव

- ५) आहार प्रतिकूल संज्ञा –** आहार प्रति, खाना प्रति प्रतिकूल अवस्थामा मध्यस्थ तथस्थ तथा उपेक्षित भाव उत्पन्न गर्ने भावनालाई आहार प्रतिकूल संज्ञा भावना भनिन्छ । (जस्तै कि – दुष्पित पेट, अपच खाना आदित्यादि)

- ६) धातु व्यवस्था :** चतुर्महाभूत धातुहरूलाई छुटाएर केलाएर जान्नु बुझ्नु धातु स्वभावलाई भाविता गर्नुलाई धातु व्यवस्था भावना भनिन्छ । ती धातुहरू – १) पृथ्वी (ठोस) २) आपो (पानी) ३) तेजो (आगो) ४) वायु (हावा)

**७) चार आरूप्य –** रूप भावना भन्दा माथि अरुप स्वभाव धर्महरूलाई भाविता गर्ने अभ्यासलाई चार आरूप्य भावना भनिन्छ । आरूप्य भावना चार प्रकारका हुन्छन् । तीन हुन्–

- १) आकाशानन्त्यायन – अनन्त आकाशमा ध्यान केन्द्रित गर्नु  
 २) विज्ञानानन्त्यायन – अनन्त चेतना ध्यान केन्द्रित गर्नु  
 ३) आकिंचन्यायतन – शून्यतमा ध्यान केन्द्रित गर्नु  
 ४) नैवसंज्ञानासंज्ञायतन – न संज्ञा न असंज्ञामा ध्यान केन्द्रित गर्नु

ध्यान भावना अभ्यास गर्ने योगी साधक साधिकाहरू जोकोहीमा चरित्र अनुरुप भावना अभ्यास गर्नु आवश्यक हुन्छ चरित्रलाई बुझेर ध्यान भावना अभ्यास गर्ने हो भने सीघ तै ध्यानका तहहरू वृद्धि गरी शारीरिक र मानसिक शान्त र एकाग्रता सृजना गर्न सकिन्छ । चरित्र ६ प्रकारका हुन्छन् । ती हुन्–

- १) राग चरित्र, २) द्वेष चरित्र, ३) मोह चरित्र, ४) श्रद्धा चरित्र, ५) बुद्धि चरित्र, ६) वितर्क चरित्र ।


चरित्र अनुसार समथ भावना पनि उपयुक्त अनुरुप अभ्यास गर्नु गराउनु पर्दछ । विभिन्न चरित्रका स्वभावहरूलाई विभिन्न ध्यान भावनाको तालिका यस प्रकारका छन् –

### ध्यान तालिका

चरित्र	ध्यान
राग चरित्र – १० शुभाशुभ भावना र १ कायागतासमृति	
द्वेष चरित्र – ४ अप्रमाण्य, ४ कसिण (नील, पीत, लोहित, ओदात)	
मोह	अनापानसति
वितर्क	श्रद्धा चरित्र – प्रथम ६ वटा अनुस्मृति भावनाहरू
	बुद्धि चरित्र – मरणानुस्मृति, उपसमानुस्मृति, प्रतिकूल संज्ञा, धातु व्यवस्था

अन्तमा, समथ भावना अभ्यासमा ६ कसिण भावना (=पृथ्वी, आपो, तेजो, वायु, आकाश, आलोक) र ४ आरूप्य भावनाहरू ६ वटै चरित्र भएकाहरूलाई पनि भावना अभ्यास गर्नु गराउन उपयुक्त तै ठहरिन्छ । यसरी चरित्रलाई जानेर बुझेर ध्यान अभ्यासबाट सीघरूपमा ध्यान स्तर वृद्धि गर्न सकिन्छ ।

(विपस्सना भावना सम्बन्धी जानकारीहरू अर्को अंकमा प्रकाशित हुने जानकारी गरीन्छ । – सम्पादक)



# मिलिन्द-प्रश्न

## ५. अनुमानप्रश्न

### १. बुद्धवर्ग

#### १. दुई बुद्धहरू एकसाथ उत्पन्न नहने विषयमा प्रश्न

१. भन्ते नागसेन ! भगवानले यसो भन्तुभएको छ - 'भिक्षुहरु हो । यो कुरो हुन सक्दैन, यो सम्भव छैन कि संसारमा एकसाथ दुई अर्हत् सम्यक्सम्बुद्ध एकै स्थानमा उत्पन्न होउन् । यस्तो नकहिले भयो, न कहिले हुन सक्ला ।' भन्ते नागसेन ! सबै तथागतहरु बुद्धत्व प्राप्त गर्न सप्ततिंस बोधिपक्षिय धर्म बताउनुहुन्छ, चार आर्यसत्य (दुःख सत्य, दुःख समुदय सत्य, दुःख निरोध सत्य, दुःख निरोधागमीनी प्रतिपदा सत्य) भन्तुहुन्छ, तीन शिक्षाहरु (अधिशील, अधिचित्त, अधिप्रज्ञा) को उपदेश दिनुहुन्छ र सधैं अनुशासन गराउनु हुँदा अप्रमादी हुने शिक्षा नै दिनुहुन्छ । भन्ते नागसेन ! यदि सबै तथागत एउटै बाटो (मार्ग) बताउनुहुन्छ, एउटै कुरा भन्तुहुन्छ, एउटै उपदेश दिनुहुन्छ, एउटै शिक्षा दिनुहुन्छ भने, संसारमा एकसाथ दुई बुद्ध किन उत्पन्न हुँदैन ? एउटा बुद्ध हुँदा त संसार प्रकाशले भरिन्छ । यदि एक साथ दुई बुद्ध उत्पन्न भएमा दुवैको प्रकाशको उज्यालोबाट भन् धेरै उज्यालो हुन्छ । ती दुवै बुद्धहरूले सुखपूर्वक उपदेश दिन्छन्, शिक्षा दिन्छन् । तपाईं कृपया यसको कारण भन्तुहोस् जसले गर्दा मेरो शङ्ख मेटियोस् ।'

२. "महाराज ! यो दश सहस लोकधातुले एउटा बुद्धलाई एकपल्ट मात्र धारण गर्न सक्छ । एउटै मात्र तथागतको गुण धारण गर्न सक्छ । यदि एउटा अर्को पनि बुद्ध उत्पन्न भएमा दश सहस लोक धातुले धारण गर्न सक्दैन । यदि दुई बुद्ध एकसाथ धारण गरेमा भूकम्प हुनथाल्छ, पृथ्वी चलायमान हुन्छ, भुक्ष, धूस्त्र, छरिन्छ, टुका टुका हुन्छ, वा सर्वथा नष्ट हुन्छ ।"

"महाराज ! जस्तै - एउटा मानिसको भार सम्हाल्न सक्ने कुनै डुङ्गा होस् भने एउटा मानिस मात्र

त्यसमा चढेर पारी पुग्न सक्छ । त्यपछि कुनै दोस्रो व्यक्ति पनि त्यहाँ आएमा जो आयु, वर्ण प्रमाण, तथा सबै प्रकारले उसैको जस्तो होस् । उनी पनि सोही डुङ्गामा सवार भए । महाराज ! त्यसो हो भने के डुङ्गा रहन्छ ?" "रहन्न भन्ते ! हल्लिन थाल्छ, चलायमान हुनथाल्छ, भुक्ष, धूस्त्र, छरिन्छ, फाट्छ, वा पानीमा डुबेर नष्ट हुन्छ ।" "महाराज ! त्यस्तै, एकपल्ट दस सहस्रलोक धातुले एक बुद्धलाई मात्र धारण गर्न सक्छ । एकभन्दा अधिक गुणलाई सम्हाल्न सक्दैन । यदि एक अर्को पनि बुद्ध उत्पन्न भएमा सम्हाल्न नसक्नाले यो लोक हल्लिन थाल्छ ।" (क)

"महाराज ! जस्तै - कुनै व्यक्तिले यथेष्ट भोजन गन्यो । उसको पेट घाँटीसम्म पूरा कापूरा भन्यो । ऊ सन्तुष्ट भएर निकै खुसी भयो । उसको पेटमा अरू केही अट्ने ठाउँ नरहेको होस् । ऊ फेरि निहरन पनि नसकोस् । त्यसपछि फेरि दोस्रो पटक ठुसेर त्यति नै भोजन गरोस् । महाराज ! त्यो व्यक्ति सुखी रहला ?" "रहन्न भन्ते ! खाएर मर्द्द ।" "महाराज ! त्यस्तै, यो दश सहस्रलोक धातुले एउटा बुद्धलाई नै एकपल्ट धारण गर्नसक्छ । एकभन्दा अधिक गुणहरूलाई धारण गर्न सक्दैन । यदि बुद्ध पनि उत्पन्न भए भने दश सहस्रलोक धातुले एक बुद्धलाई ..... । भन्ते ! धर्मको भार अधिक हुने हुनाले यो पृथ्वी किन हल्लिन थाल्छ ?"

"महाराज ! जस्तै बहुमूल्य रत्नहरूले दुई गाडाहरु पूरा-पूरा भरिएको होस् । त्यसपछि एउटा गाडाको रत्नहरु दोस्रोमा लादौं । महाराज ! त्यसो भने के एउटा गाडीले दुई गाडीको बोझ थाम्न सक्छ ?" "सक्दैन भन्ते ! त्यसको नामि भाँचिन्छ । त्यसको चक्रा धस्त्र । अष पनि भाँचिन्छ ।" "महाराज ! त्यसो भए के अधिक रत्नहरुको भारले गाडा भाँचिन्छ ?" "हो भन्ते ! अवश्य भाँचिन्छ ..... ।" "महाराज ! यसरी नै, धर्मको भार अधिक हुनाले पनि यो पृथ्वी हल्लिन थाल्छ ।"

"अरू पनि, जहाँतही (बुद्ध वर्णन प्रसङ्गमा) यो कुरा भनिएको छ । एउटा अर्को पनि असल कारण सुन्नुहोस्

जसले गर्दा संसारमा दुई बुद्ध एकसाथ उत्पन्न हुन सक्दैनन् । महाराज ! यदि एकसाथ दुई बुद्ध उत्पन्न भएमा उनीहरुको परिषद्मा भगडा हुन्छ- यो तिम्रो बुद्ध हो, यो मेरो बुद्ध हो भनेर अनि दुई दलको बीचमा वाद-विवाद हुन्छ । महाराज ! यो पनि एक कारण हो, जसले गर्दा एकसाथ दुई बुद्धहरु एकसाथ उत्पन्न हुँदैनन् ।”

“महाराज ! एउटा अर्को कारण पनि सुन्नुहोस् जसले गर्दा संसारमा एकसाथ दुई बुद्धहरु उत्पन्न हुन सक्दैनन् । महाराज ! यदि संसारमा एकसाथ दुई बुद्धहरु उत्पन्न भएमा यो कुरो भूटो हुन्छ कि- (१) बुद्ध सबैभन्दा अग्र हुन्छन् भन्ने चर्चन भूटो हुन्छ, (२) बुद्ध सबैभन्दा ज्येष्ठ....., (३) बुद्ध सबैभन्दा श्रेष्ठ....., (४) बुद्ध सबैमा विशिष्ट....., (५) बुद्ध सबैमा उत्तम हुन्छन्....., (६) बुद्ध सबैमा प्रवर....., (७) बुद्धभै दोस्रो अरू कोही हुँदैन....., (८) बुद्ध अप्रतिम....., (९) बुद्ध असदृश हुन्छन्....., (१०) बुद्ध अप्रतिपुद्गल हुन्छन्..... । महाराज ! यसलाई पनि तपाईं एउटा कारण सम्भनुहोस् जसले गर्दा संसारमा एकसाथ दुई बुद्ध उत्पन्न हुँदैनन् ।”

“महाराज ! बुद्धहरुको पनि, यस्तै स्वभाव हो ।

उनीहरु दुवै एकसाथ उत्पन्न हुँदैन । त्यसो किन ? किनकि सर्वज्ञ बुद्धको गुण अत्यन्त धेरै हुन्छ । महाराज ! संसारमा अरु पनि जिति ठूलठूला वस्तुहरु छन्, एउटा मात्र हुन्छ । महाराज ! पृथ्वी ठूलो छ, यो एउटा मात्र छ । सागर ठूलो छ, त्यो पनि एउटा मात्र छ । सुमेरु पर्वतराज ठूलो छ, त्यो पनि एउटा मात्र छ । आकाश ठूलो छ, त्यो एउटा मात्र छ । देवेन्द्र ठूला छन्, उनी एक मात्र छन् । मार बलियो छ, त्यो एउटा मात्र छ । महाब्रह्मा ठूला छन्, उनी पनि एक मात्र छन् । तथागत अर्हत् सम्यक्सम्बुद्ध भगवान् पनि ठूला छन्, यसैले यो लोकमा ठुलाहरु एकमात्र हुन्छन् जहाँ-जहाँ यस्ता उत्पन्न हुन्छन् त्यहाँ-त्यहाँ अरुका लागि स्थान रहँदैन । महाराज ! यसैले भनिएको छ कि अर्हत् सम्यक्सम्बुद्ध भगवान् एक पल्टमा एउटा मात्र उत्पन्न हुन्छन् । यो कुरो ठीक भनिएको छ ।”

“भन्ते नागसेन ! उपमा र कारण दिएर तपाईंले प्रश्नहरुलाई राम्ररी सम्भाउनुभयो । मूर्ख मानिसहरु पनि यसलाई सुनेर सम्भन (बुझ्न) सक्छन्, म जस्तो बुद्धिमान् को त भन्नु नै के ! साधु भन्ते नागसेन ! तपाईं जसो भन्नुहुन्छ, म त्यसलाई स्वीकार गर्दछु ।”



## नियात्रा परित्राण गुठीको आयोजनामा स्वः सन्देश तुलाधरको सम्झनामा

**नियात्रा १ दिने विपश्यना/चक्रमण ध्यान कार्यक्रम**

**मिति : २०७६/०९/०७ गते शनिबार**

**स्थान : धापाखेल बुद्ध विहार, धापाखेल ल.पु**

**समय : बिहान ८ बजे देख्नी**

**बस छूट्ने समय : बिहान ७:३० बजे**

**बस छूट्ने स्थान : संकटा बजार अगाडी, काठमाण्डौ मल**

**योगदान : रु ५००/-**

**सम्पर्क**

**नियात्रा सहकारी**

**५७९३८६५/५७९३८३५, ८८५९०९८८३८**



## उरग जातक

“उरगोव तचं जिण्णं.....” थुगु गाथा शास्तां जेतवनय् च्वना विज्यागु इलय् काय् सिइम्ह कुटुम्बिकयागु वारे कया आज्ञा जुया विज्यागु जुल ।

## वर्तमान कथा

कला सिइम्ह व बौ सिइम्हसियागु बाखं थें थनया बाखं खः ।

थुगु बाखनय् नं शास्ता अथे हे याना वयागु छेँय् विज्यावलय् व वया वसपोलयात वन्दना याना छखेलिक्क फेतूवलय् “आवुसो ! छ्याय् शोक यानागु ?” धका न्यना विज्यात । अले वं “भन्ते ! जिमि काय् सिसेलि शोक यनाच्वनागु खः” धका विन्ति यात । “आवुसो ! तज्याइगु वस्तु तज्याइ, नाश जुइगु वस्तु नाश जु हे जुइ । व नं छम्ह जक मखु, छगू गामय् जक मखु, परन्तु थ्व अनन्त संसारयापि स्वंगू लोकय् सिइम्वापिं सुं मदु” धका आज्ञा जुया विज्यात । न्य्यावले अथे हे छगू अवस्थाय् थातं च्वने फुगु छगू नं शाश्वत संस्कार मदु । सकले सत्वप्राणीपि सिइमापिं (मरणशीलपि) खः, संस्कार अनित्य खः, (तज्याये यापि) खः । पुलापि पण्डितपिसं नं काय् सित नं ‘नष्ट जुइमाःगु नष्ट जुल’ धका सिइका चिन्ता मया: ।”

थुलि आज्ञा जुया विज्यायेवं वं उगु खं कना विज्यायेत प्रार्थना यात । शास्तां पूर्वजन्मया खं आज्ञा जुयविज्यात -

## अतीत कथा

न्हापा न्हापा वाराणसी ब्रह्मदत्तं राज्य यानाच्वंगु इलय् बोधिसत्त्व वाराणसीया ध्वाखा सिथय् गामय् ब्राह्मण कुलय् जन्म जुया बुँज्या (कृषिकर्म) याना जीविका हनाच्वन । वया काय् छम्ह, मृत्याय् छम्ह जम्मा निम्ह मस्त दु । तःधिक जुइवं काय्या नितिं समान कुलयाम्ह भौमचा छम्ह हया विल ।

थुकथं हयेधुंका बोधिसत्त्व, वया कला, काय्, मृत्याय्, भौ व दासी सहित खुम्ह जुल । मिलनसार, प्रियभाषी व प्रेमपूर्वक वसोवास याना इपि च्वच्वन । बोधिसत्त्व वाकी

## जातक बाखं

### दुण्डबहादुर बज्जाचार्य



न्याम्हसित थुकथं अर्ति उपदेश विइगु यानाच्वन - “यथा लाभानुसार छिमिसं दान व्यु, शील पालन या, उपोसथ-व्रत पालन या, मरणानुस्मृति भाविता या, थुगु मृत्युयागु विचाः या । थुपि सत्वपिनिगु मरण निश्चित खः परन्तु जीवन जुलसा अनिश्चित खः । सकतां संस्कार अनित्य खः, सकतां वस्तुत क्षय-व्यय स्वभाव यागु खः । चां न्हिं अप्रमादी जु ।”

इमिसं “ज्यू” धया उपदेश न्यना, अप्रमादी जुया मरणानुस्मृति भावना यानाच्वन ।

छन्हु काय्यात व्वना बुँड वना बोधिसत्त्वं बुँ पालाच्वन । काय्म्हं भारपात मुंका च्याकाच्वन । वया लिक्क छगू भुलाया लिक्क प्वालय् छम्ह विषालु सर्प दुगु जुयाच्वन । वयागु मिखाय् कुं गल । वं तं पिकया पिहाँ वया ‘व्ययागु कारणं जित भय उत्पन्न जूगु खः’ धया प्यपुं वां वयात न्यानाविल । अले व सित, सिइवं गोतूवन । बोधिसत्त्वं लिफः स्वबलय् थः काये भोसू वना गोतूगु खन । द्वहंतयूत अथे त्वःता अन वंबलय् काय् सिइगु खं सिइका वयात ल्हवना यंका छमा सिकाक्वय् गोतूदिका कापतं त्वपुया विल । अले व मख्वः, विपाल नं मयाः । वरु “नाशवान स्वभावयागु नाश जुल, मरण स्वभावयागु मरण जुल । सकतां संस्कारत अनित्य खः, मरण धयागु स्वाभाविक खः” धया अनित्ययात जक विचार याना हानं बुँड सा वा (जोते याः) वन ।

बुँया लिक्क छम्ह विश्वासीम्ह मनू वना च्वंगु खना वं “छेँपाखे लिहाँ वया च्वनागु ला ?” धका न्यंबलय् “खः” धाये अथे जूसा जिमिगु छेँय् वना ब्राह्मणीयात धयाव्यु - “थौ न्हापा न्हापाथैं निम्हसित जा हयेमते, छम्हसित जक खाना (नसा) ज्वनावा । अले न्हापा जूसा दासीं जक खाना तय्के हयेगु पलेसा थौं जुलसा प्यम्हं शुद्धगु वसः पुना ल्हातं सुगन्ध स्वां ज्वनावा ।”

“ज्यू” धया वना ब्राह्मणीयात अथे हे धाल ।

“तात ! थ्व खबर छंत सुनां विल ?”

“आर्या ! ब्राह्मणं ।”

अले वं “जिमि काय् सित” धका सिइका काल । व भतिचा हे विचलित मजुल । थुकथं मरणानुस्मृतिस बांलाक

भावित जूगु चित्त जूम्ह वं शुद्ध वस्त्र पुना ल्हातय् सुगनध स्वांत ज्वना मेपिंत नं ज्वके विया बाकि मेपिं नापं तुं व बुँड वन। इपि मध्ये सु नं मख्यः, विलाप नं मयाः। बोधिसत्त्वं काय्-यात थ्यनातःगु थास्-य् च्वना नसा नल। नसा नयेधुंका सकसिनं सिं क्या चिता (सिपै) दयका वयात सिपैय् तया सुगन्ध्य स्वां छाया पूजा याना च्याकल। सुयागुं मिखाय् छपित नं ख्ववि मवः, मदु। सकसियागु चित्त मरणानुस्मृति भावनास बांलाक अभ्यास दुगु जुल। इमिगु शीलयागु प्रभावद्वारा शक्या भवन क्वानावल।

अले वं 'सुनां जित जिगु थासं कुक्केत सनाच्चन' धका: विचार याना स्ववलय् इमिगु गुणयागु प्रभावं क्वाःगु खः धका सिइका लयूतागु चित्त तया 'जि इमिथाय् वना सिंह गर्जे जुइथें गर्जे जुया सिंह गर्जनया अन्तय् इमिगु छेँय् सप्तरत्नं भरिभराउ याना वयेमाल' धका व्याँव्याँय् इमिथाय् वना चिताया छखेलिक्क दना "तात ! छु याना च्वनागु" धका न्यन।

"स्वामी ! छम्ह मनूयात उना च्वनागु"

छिमिसं मनूयात उनाच्चंगु खइमखु, बरु छम्ह चलायात स्याना उनाच्चंगु जुइ।"

"स्वामी ! चलायात उनागु मखु, मनूयात हे उनाच्चनागु खः।"

अथे जूसा छिमिसं सुं शत्रुयात उनाच्चंगु जुइमाः।"

अले बोधिसत्त्वं "स्वामी ! सुं वैरीयात मखु बरु जिमि थः हे औरसपुत्रयात उनाच्चनागु" धका धाल।

"अथे जूसा छ्य मयःम्ह काय् जुइ।"

"स्वामी ! जित अति हे यःम्ह काय् खः।"

"अथे जूसा छाय् मख्यायागु ले ?"

अनंलि बोधिसत्त्वं मख्यायागु कारण क्यक्यं न्हापांगु निपु गाथात धाल -

उरगोव तच्च जिण्ण, हित्वा गच्छति सं तनुं।

एवं शरीरे निष्प्रोगे, पेते कालकर्ते सति॥

ड्युहमानो न जानाति, नातीनं परिदेवितं।

तस्मा एतं न सोचामि, गतो सो तस्स या गतीति॥

गथे सर्पं थःगु विखुयात त्वःताः वनीगु खः, अथे हे जीवितेन्द्रियं थुगु शरीरयात त्वःता मृत्युं लिपा परलोक वनी।"

"वं थःथितिपिंत डाह जुयाच्चंगु खँ सिइमखु, न त ख्यया हालाच्चंगु हे सिइ। उकिं हे थुगु बारे जिं शोक मयानागु खः। वयागु गुगु गति खः, व अन हे वनेधुंकल।"

क्लाम्हसियायागु खँ न्यनेधुंका शकं दासीयाके न्यन -

मयानागु खः। वयागु गुगु गति खः; व अन हे वने धुंकल।"

बोधिसत्त्वयागु खँ न्यना शकं ब्राह्मणीयाके न्यन - "मां ! व छं सु खः ?"

"स्वामी ! फिलातक प्वाथय् तया दुरु त्वंका ल्हा तुति ब्लंका तःधिक यानाम्ह जिमि काय् खः।"

"मां ! बौ जूम्ह शायद थःगु मिजं भावया कारणं मख्यःगु जुइमा परन्तु मांया नुगःला साप हे क्यातुसे नाइसे च्चं। अले छ छाय् मख्यायागु ले ?"

थः मख्यायागुया कारण ककं निपु गाथात धाल -

**"अनहितो ततो आगा, अननुञ्चातो इतो गयो।**

यथागतो तथा गतो तत्य का परिदेवना ॥

**"ड्युहमानो न जानाति, नातीनं परिदेविनं।**

**तस्मा एतं न सोचामि, गयो सो तस्स या गतीति" ॥**

"जिं मसःतुकं हे व अनं थन वल। हान जिके मन्यंसे हे व थनं वन। गथे वल, व अथे हे वन। गथे वल अथे हे वन धाःसा थुकी ख्ययेमाःगु हाले माःगु हे छु दु ?"

"व थःथितिपिंत डाह जुयाच्चंगु खँ सिइमखु, न त ख्यया हालाच्चंगु हे सिइ। उकिं हे थुगु बारे जिं शोक मयानागु खः। वयागु गुगु गति खः, व अन हे वनेधुंकल।"

अले ब्राह्मणीयायागु खँ न्यना शकं केहेम्हसिके न्यन - "मै ! छं व सु खः ?"

"स्वामी ! व जिमि दाइ खः।"

"मै ! केहोपिंसं दाइयात माया याइ। छ छाय् मख्यायागु ?"

वं थः मख्यायागु कारण ककं निपु गाथात धाल -

**सचे रोदे किसा अस्सं, तस्सा मे किं फलं सिया।**

**नातिमित्तसुहज्जानं, मिय्यो नो अरती सिया ॥**

**ड्युहमानो न जानाति, नातीनं परिदेवितं।**

**तस्मा एतं न सोचामि, गतो सो तस्स या गतीति" ॥**

जि ख्वल धाःसा गंसी जुइ। उकिं जित छु फल दइ ? जिमि थःथितिपिंत मित्र सुहृद्यपिंत भन् जक म्हाइपुसे च्चनी।"

"वं थःथितिपिंत डाह जुयाच्चंगु खँ सिइमखु, न त ख्यया हाला च्चंगु हे सिइ। उकिं हे थुगु बारे जिं शोक मयानागु खः। वयागु गुगु गति खः, व अन हे वनेधुंकल।"

क्लाम्हसियायागु खँ न्यनेधुंका शकं दासीयाके न्यन - "मैचा ! थ छं सु खः ?"

“आर्य ! थ्व जिमि मालिक खः ।”

“सायद छंत थ्व दुःख कष्ट विया दाया ज्या याकीगु जुइ, मखुला ? उकिं हे ‘थ्व सिइगु बेश हे जुल’ धका छ मखःगु जुइ ।”

“स्वामी ! आमथे धयादीमते । वया निति थथे धायेगु उचित मजू । जिमि आर्यपुत्राके क्षान्ति, मैत्री व दया दु । जिमि आर्यपुत्र मुले तया तःधिक जूम्ह काय् समानम्ह खः ।

“अथे जूसा छाय् मख्यागु ते ?”

वं नं थः मख्यागु कारण ककं निपु गाथात धाल -

“यथापि उदककुम्भो, भिन्नो अप्पिटिसन्धियो ।

एवंसम्पदमेवेत, यो पेतमनुसोचति ॥

“डय्हमानो न जानाति, बातीनं परिदेवितं ।

तस्मा एतं न सोचामि, गतो सो तस्स या गतीं ति” ॥

“गथे तज्याये धुंकूगु लःघः हानं स्वाये फइमखुगु खः, अथे हे परलोक वनेधुंकूम्हसिया निति ख्ययेगु नं खः । छाय् कि वयात हानं स्वाका हये फइमखुत ।”

“वं थथितिपिंत डाह जुयाच्चंगु खँ सिइमखु, न त ख्यया हालाच्चंगु सिइमखु । उकिं हे थुगु वारे जिं शोक मयानागु खः । वयागु गुगु गति खः; व अन हे वनेधुंकल ।”

सकसियागु धर्मदेशना न्यना शक प्रशन्न जुया “छिमिसं अप्रमादी जुया बालाक मरणानुस्मृति भाविता यानातःगु दु । आर्वलि छिमिसं थःगु लहातं ज्या यायेम्वाल । जि शक देवराज खः । जिं छिमिगु छेँय् अप्रमाण (असीमित) सप्तरत्न जाय्का विये । दान विया, शील पालन याना, उपोसथ-व्रत पालन याना छिपिं अप्रमादी जुया च्च” धया इमित अर्तिवृद्धि विया सप्तरत्नं छेँ जाय्का लिहाँ वन ।

शास्ता थुगु धर्मदेशना न्यथना (आर्य) सत्य खँया प्रकाशित याना जातकयागु स्वापू क्यना विज्यात । सत्य प्रकाशनया अन्त्य् कुटुम्बिक स्रोतापत्तिफलय् प्रतिष्ठित जुल । उगु इलय् दासी जूम्ह खुज्जुत्तरा खः, म्ह्याय् जुलसा उत्पलवर्णा खः, मां जूम्ह खेमा महारानी खः अले ब्राह्मण जुलसा जि हे खः ।



## लेखक एवं पाठक-ग्राहकवर्गहरूमा मैत्रीपूर्ण अपिल




- ☞ त्रि-बोधिरस बौद्ध मासिक पत्रिकाको लागि नेपाली, नेपालभाषा, तथा अंग्रेजीमा महत्वपूर्ण लेख, रचनाहरू समयमै अनुकूल माध्यमबाट सम्प्रेषण गर्नुभई पत्रिका प्रकाशन तथा शासनिक कार्यमा सहयोग गर्नुहोला । प्रेषित लेख रचनाहरूलाई समय सापेक्ष पत्रिकामा उचित स्थान दिइनेछ ।
- ☞ समयोचित समयसापेक्ष लेखक वर्गहरूले बुद्ध-बुद्धर्थम्, मानवीय गुण-धर्म-कर्म अभिवृद्धि, नैतिक शिक्षा, ध्यान-ज्ञान तथा बौद्ध लेख-रचना, साहित्य-कला, प्रेरक प्रसङ्ग, कथा, कविता, बौद्ध चिन्तन, बौद्ध गतिविधि, अनुसन्धानात्मक तथा सृजनात्मक लेख रचनाहरू संप्रेषण गरि सहयोग गर्नुहोला । **विपश्यना ध्यान सम्बन्धि लेख-रचनाहरूलाई विशेष प्राथमिकता दिई प्रकाशित गरिनेछ ।**
- ☞ यस पत्रिकामा प्रकाशित हुने लेख-रचनाहरूको सम्पूर्ण जिम्मेवारी लेखक स्वयं कै हुने जानकारी दिन चाहन्छौ ।
- ☞ लेख-रचनाहरू समयमै प्रकाशन तथा प्रेषित गर्न साथै सर-सल्लाह एवं सुझावका लागि निम्न ठेगानामा सम्पर्क राख्न सक्नु हुनेछ ।

Facebook page : Tribodhirusabuddhistmonthly

Email: tribodhirasa@gmail.com, pashavimalo@gmail.com

- ☞ यस बौद्ध मासिक पत्रिकाको वार्षिक ग्राहक, आजीवन सदस्य, विशेष सदस्य, संरक्षक तथा आर्थिक एवं भौतिक सहयोग र समय सापेक्ष मासिक अंक प्रायोजन गरी सहयोग गर्न सक्नु हुनेछ ।
- ☞ संघ-संस्था, उच्योगपति, व्यापार व्यवसायवर्गहरूबाट विज्ञापन दाता बन्नु भई आफ्नो व्यापार व्यवसायको प्रचार प्रसार तथा बुद्धशासनप्रतिको श्रद्धा प्रस्फुत गरी त्रि-बोधिरस बौद्ध मासिक पत्रिका निरन्तरताको लागि मैत्रीपूर्ण सहयोग गर्नु होला ।
- ☞ त्रि-बोधिरस बौद्ध मासिक पत्रिकाको निरन्तरता र गुणस्तरताको लागि सम्बद्ध क्षेत्रबाट रचनात्मक सहयोग, सल्लाह सुझाव तथा समालोचनाको अपेक्षा लिएका छौ । साधुवाद

- त्रि-बोधिरस बौद्ध मासिक पत्रिका



## दर्शन.....।

मानव मैं मानव कैं, जिउन सिकौ अब ।  
सत्य धर्मको रसलाई, पिउँन सिकौ अब ॥


कुमालेको पांग्रा कैं, घुम्यौ कति कति ।  
जाति जरा मरण दुःख, सिउन सिकौ अब ॥

भजन गाए, भक्ति धाए, ज्ञानमाला पाए ।  
अनित्य दुःख अनात्मा गीत, गाउन सिकौ अब ॥

चन्द्र ज्योति सूर्य ज्योति, प्राप्ति कति कति ।  
शील समाधी प्रज्ञा ज्योति, छाउन सिकौ अब ॥

पाप त्यागी धर्म धारी, चित शुद्ध पारी ।  
बुद्ध धर्म संघ रत्न, पाउँन सिकौ अब ॥

Dhamma.Digital



- भिक्षु विम्लो स्थविर


## सद्गुरु.....

रसपान धर्मको, बेस्सरी मात्ने पो हो की ।  
कुशल धर्मकर्मलाई, पुण्यसंग सात्ने पो हो की ॥

म, मेरो ? खोई त तिमो ? खाली आए गरकै हो ।  
लोभरूपी जाललाई, दानले च्यात्ने पो हो की ॥

ईर्ष्या मान अमिमान, बदलामा पर्चातापै हो ।  
द्वेषरूपी चहानलाई, शीलले फात्ने पो हो की ॥

घुसे कति कुमालेको पांग्रा कैं, खोई त सत्य देखेको ।  
मौहरूपी अन्धकारलाई, भावनाले कात्ने पो हो की ॥



In this very life

# The Ten Armies of Māra

By : Sayadaw U. Pandita

## FIFTH ARMY: SLOTH AND TORPOR

Thus, the Fifth Army of Māra marches in. It is none other than sloth and torpor, drowsiness. The difficulties caused by sloth and torpor are worth dwelling on, for they are surprisingly great. Torpor is the usual translation of the Pali word thīna, which actually means a weak mind, a shrunken and withered, viscous and slimy mind, unable to grasp the meditation object firmly. As thīna makes the mind weak, it automatically brings on weakness of body. The sluggish mind cannot keep your sitting posture erect and firm. Walking meditation becomes a real drag, so to speak. The presence of thīna means that ātāpa, the fiery aspect of energy, is absent. The mind becomes stiff and hard; it loses its active sharpness.

Even if a yogi has good energy to begin with, sloth can envelop him or her so that an additional burst of energy will be required to burn it away. All the positive forces of mind are at least partially blocked. The wholesome factors of energy and mindfulness, aim and contact, are enveloped in the shroud of weakness; their functions are retarded. This situation as a whole

is spoken of as Thīna middha, thīna being the mental factor of torpor, and middha referring to the condition of the consciousness as a whole when the factor of torpor is present. In one's practical experience, it is not worthwhile to try to distinguish between the two components of thīna and middha. The general state of mind is familiar enough. Like imprisonment in a tiny cell, sloth is a restricted state in which no wholesome factor is free to carry on its proper activity. This obstruction of wholesome factors is why sloth and torpor together are called a hindrance. Eventually Māra's Fifth Army can bring one's practice to a complete standstill. A twitching sensation comes to the eyelids, the head suddenly nods forward... How

can we overcome this noxious state? Once when the Venerable Mahā Moggallāna, one of the Buddha's two chief disciples, was meditating in the forest, thīna middha arose. His mind shrank and withered, as unworkable as a piece of butter that hardens in the cold. At this point the Lord Buddha looked into the Venerable Mahā Moggallāna's mind. Seeing his plight, he approached and said, "My son Mahā Moggallāna, are you drowsy, are you sleepy, are you nodding?"

The elder replied, "Yes, Lord, I am nodding." He was frank and candid in his reply. the Buddha said, "Listen, my son, I will now teach you eight techniques of overcoming sloth and torpor."

## Eight Ways to Stay Awake

The first is to change one's attitude. When torpor attacks, one may be tempted to surrender to thoughts like, "I'm so sleepy. It's not doing me any good just to sit here in a daze. May be I'll lie down for a minute and gather my energy." As long as you entertain such thoughts, the mental state of sloth and torpor

will be encouraged to remain.

If, on the other hand, one states decisively, "I'll sit through this sloth and torpor, and if it recurs I still won't give in to it," this is what the Buddha meant by changing one's attitude. Such determination sets the stage for overcoming the Fifth Army of Māra. Another occasion to change one's attitude is when meditation practice becomes quite easy and smooth. There comes a point where you have more or less mastered following the rise and fall of the abdomen and not much effort is needed to observe it well. It is quite natural to relax, sit back and watch the movement very coolly. Due to this relaxation of effort, sloth and torpor easily creep in. If this happens,



you should either try to deepen your mindfulness, looking more carefully into the rise and fall, or else increase the number of objects of meditation.

There is a specific technique for adding more objects. It requires greater effort than simply watching the abdomen, and thus, it has a revivifying effect. The mental labels to use are, “rising, falling, sitting, touching? When you note “sitting,” you shift your awareness to the sensations of the entire body in the sitting posture. Noting “touching,” you focus on the touch sensations at one or more small areas, about the size of a quarter. The buttocks are convenient. During this “touching” note you should always return to the same chosen areas, even if you cannot always find sensations there. The heavier the state of sloth, the more touch points you should include, up to a maximum of six or so. When you have run through the course of touch points, return attention to your abdomen and repeat the series of notes from the beginning. This change of strategy can be quite effective; but it is not infallible.

The second antidote In drowsiness is to reflect on inspiring passages you remember or have learned by heart, trying to fathom their deepest meanings. Perhaps you have lain awake at night pondering the meaning of some event. If so, you understand the function of the Buddha’s second antidote to sloth and torpor. In Buddhist psychology, when thinking is analyzed in terms of its components, one component is the mental factor of vitakka or aim. This mental factor has the capacity to open and refresh the mind, and is the specific antidote to sloth and torpor.

The third strategy for dealing with sloth is to recite those same passages aloud. If you are meditating in a group, it goes without saying that you should recite only loud enough for your own benefit. Resort to more drastic measures if your mind still has not perked up. Pull on your ears; rub your hands, arms, legs and face. This stimulates the circulation and so freshens you up a bit.

If drowsiness persists, get up mindfully and wash your face. You could put in some eye-drops to refresh yourself.

If this strategy fails, you are advised to look at a lighted object, such as the moon or an electric bulb; this should lighten up your mind. Clarity of mind is a kind of light. With it, you can make a renewed attempt to look clearly at the rising and falling from beginning to end. If none of these techniques work, then you should try some brisk walking meditation with mindfulness. Finally, a graceful surrender would be to go to bed. If sloth and torpor are persistent over

a long period, constipation could be responsible; if this is the case, consider measures to gently clear the bowels.

## SIXTH ARMY: FEAR

The Sixth Army of Māra is fear and cowardliness. It easily attacks yogis who practice in a remote place, especially if the level of ardent effort is low after an attack of sloth and torpor. Courageous effort drives out fear. So does a clear perception of the Dhamma which comes as a result of effort, mindfulness and concentration. The Dhamma is the greatest protection available on earth: faith in, and practice of the Dhamma are therefore the greatest medicines for fear. Practicing morality ensures that one’s future circumstances will be wholesome and pleasant; practicing concentration means that one suffers less from mental distress; and practicing wisdom leads toward nibbāna, where all fear and danger have been surpassed. Practicing the Dhamma, you truly care for yourself, protect yourself, and act as your own best friend.

Ordinary fear is the sinking form of anger. You cannot face the problem, so you show no reaction outwardly and wait for the opportunity to run away. But if you can face your problems directly, with an open and relaxed mind, fear will not arise. On a meditation retreat, yogis who have lost touch with the Dhamma feel fear and lack of confidence in relating to other yogis and their teacher. For example, some yogis are severely attacked by sloth and torpor. Such people have been known to sleep through five hour-long sittings in a row. They may have only a few minutes of clear awareness in an entire day. Such yogis tend to feel inferior, shy and embarrassed, especially if they begin to compare their own practice to that of other yogis who seem to be in deep samādhi all the time. At times in Burma, torpid yogis slip away for a couple of days and miss their interviews. A few slip all the way home! They are like school children who have not done their homework. If such yogis would apply courageous effort, their awareness would become hot like the sun, burning off the clouds of sleepiness. Then they could face their teachers boldly, ready to report what they have seen for themselves in the light created by Dhamma practice.

No matter what problem you may encounter in your meditation practice, try to have the courage and honesty to report it to your teacher. Sometimes yogis may feel that their practice is falling apart, when actually it is going fine. A teacher who is trustworthy and well-qualified can help you to overcome such insecurities, and you can continue on the path of Dhamma with energy, faith and confidence.

## अनागारिकाहरूको भिक्षाटन कार्यक्रम सम्पन्न

ललितपुर, फागुन ७ । हःखासित धम्मसाकच्छा संघको आयोजनमा अनागारिकाहरूको भिक्षाटन कार्यक्रम सम्पन्न भयो ।




पुल्चोकको नःटोलस्थित मदन स्मारक स्कूलबाट शुरु भएको उक्त भिक्षाटन गावहाल, बुबहाल, नक्कहिल, न्याखाचोक, मंगलबजार, ओकुबहाल, गुजिबहाल हुदै हःखा टोल भवन पुगेर समाप्त भएको थियो ।

विगत १६ वर्ष अधि स्थापना भएको यस धम्मसाकच्छा संघले विभिन्न धार्मिक कार्यक्रमहरू गर्दै आएकोमा यस वर्ष पहिलो पटक अनागारिका गुरुमाहरूको स्वास्थ्य कौषमा जम्मा हुने गरि यस भिक्षाटन कार्यक्रमको आयोजना गरेको संघका उपाध्यक्ष कुलमान शाक्यले बताउनुभयो ।

हःखा भवन पुगेर समाप्त भएको उक्त कार्यक्रमपछि भिक्षाटनमा सहभागी हुनु भएका अनागारिका गुरुमाहरूलाई वस्त्रदान पनि गरिएको थियो । सो वस्त्रदानबाट प्राप्त सम्पूर्ण जिन्सी र रकम लुम्बिनीको देवदह नगरपालिकामा निर्माण हुन लागेको अनागारिकाहरूको विहारको लागि प्रयोग गरिने पनि उनले जानकारी दिनुभयो ।

### १९९९ कलपुत्र प्रब्रज्या सम्पन्न

ललितपुर, पाटन फागुन ११ । नेपालका प्रथम संघमहानायक “अरिय धम्मरक्षित नेपाल बुद्धसासन वंसालंकारसिरि संघमहानायक अगगमहापण्डित” भद्रत्त प्रज्ञानन्द महास्थविर श्रद्धेय भन्तेको १९९ औं सुखद जन्म जयन्तीको पावन अवसरमा मिति २०७५ साल फागुन ११ गते शनिवार देखि चैत्र ३ गते आइतवार सम्म काठमाडौं लुम्बिनी गरी विभिन्न धार्मिक कार्यक्रमहरूको आयोजना गरि नेपाली कुलपुत्रहरूको एक भव्य प्रब्रजित शिविर सम्पन्न भएको छ ।



प्रब्रजित भाव दुर्लभ धर्मलाई निरन्तरताको लागि नेपालका प्रथम संघमहानायक “अरिय धम्मरक्षित नेपाल बुद्धसासन वंसालंकारसिरि संघमहानायक अगगमहापण्डित” भद्रत्त प्रज्ञानन्द महास्थविर श्रद्धेय भन्तेको सुखद जन्म जयन्तीको पावन अवसरमा हरेक वर्ष यस्तै शिविर संचालन



### a.Digital

गर्ने आयोजन गर्ने योजना रहेको आयोजनहरू बाट जानकारी प्राप्त भएको छ । १९९९ कलपुत्र प्रब्रज्या शिविरको लागि थाईल्याण्डका धार्मिक संस्था, नेपालका आर्थिक संस्था देखि लिएर उपासकोपासिकाहरूको ठूलो सहभागिता र सहयोगमा शिविर भव्यताका साथ सम्पन्न भएको छ ।

### बुद्धधर्मका आधारभूत शिक्षाको कक्षा सम्पन्न

सिद्धिपुर, थसि फागुन ११ । आनन्द भुवन विहार स्वयम्भूमा संचालन हुदै आइरहेको १७ औं समूहको बुद्धधर्मका आधारभूत शिक्षाको कक्षा अन्तरगत चतुर्व्व्रह्म विहार विषयक कक्षा सिद्धिपुर स्थित श्री सिद्धिमंगल बुद्ध विहारमा श्रद्धेय भिक्षु विमलो स्थिविरबाट मिति २०७५ साल फागुन ११ गते शनिवारका दिन संचालित एक विशेष कार्यक्रममा कक्षा संचालन भयो ।

१७ औं समूहको बुद्धधर्मका आधारभूत शिक्षाका करिब



७० जना विद्यार्थीहरु सहभागी भएको उक्त कक्षा संचालन पञ्चशीलवाट सुभारम्भ भएको थियो भने चतुर्वर्म्म विहार विषयक कक्षा श्रद्धेय भिक्षु विमलो स्थविरवाट लिएको



थियो । कक्षा पश्चात बुद्ध र बुद्ध धर्म सम्बन्धि प्रश्नउत्तर जिज्ञासाको कार्यक्रम पनि राखिएको थियो भने अन्तमा पुण्यानुमोदन गरी समापन गरिएको उक्त एक दिवसीय कक्षामा जलपान-भोजनको व्यवस्था पश्चात श्रद्धेय भिक्षु विमलो स्थविरवाट ध्यान निर्देशन तथा विपस्सना ध्यान भावनाको पनि अभ्यास गराएको थियो ।

श्री सिद्धिमंगल बुद्ध विहारको व्यवस्थापन, तथा आनन्द भूवन विहार स्वयम्भू बुद्धधर्मका आधारभूत शिक्षा समितिको आयोजनामा संचालित उक्त एक दिवसीय बुद्धधर्मका आधारभूत कक्षा कार्यक्रम विजय रत्न तुलाधरबाट प्रायोजन गरिएको थियो भने कार्यक्रम संचालन श्रद्धालु उपासक विद्यासागर तुलाधर तथा रविन्द्र रत्न तुलाधरबाट संचालन गरिएको थियो । साधु ।

## दिवंगत भिक्षु धर्मपाल महास्थविरको पुण्य तिथिमा पवित्र महापरित्राण

ललितपुर, फागुण १९ । श्री शाक्यसिंह विहारका

विहार प्रमुख एवं बोधि टेलिभिजनका संस्थापक अद्यक्ष, फ्रान्कु शोभन श्रद्धेय धर्मपाल महास्थविर दिवंगत हुनु भएको वार्षिक पुण्य तिथिको अवसरमा आज शाक्यसिंह विहारमा उहाँको स्मृतिमा भिक्षु महासंघबाट पवित्र महापरित्राण पाठ सम्पन्न भयो ।



वांधिचया'

महाविहारका विहार प्रमुख श्रद्धेय बोधिसेन महास्थविरबाट शील प्रदान गरी उक्त कार्यक्रम शुरूवात भएको थियो । कार्यक्रममा श्रद्धेय धर्मपाल महास्थविरको पूजनीय आमा नानीमाया तण्डुकार र फुपु श्रद्धेय सत्यशीला गुरुमाले महापरित्राण पाठ गर्ने मण्डप अगाडिको बत्ति बाली श्रद्धान्जली अर्पण गर्नुभयो भने उनका दाजु महेन्द्र तण्डुकारले श्रद्धेय भिक्षु धर्मपाल महास्थविरको फोटो अगाडि बत्ति बाली श्रद्धान्जली अर्पण गर्नुभएको थियो ।

श्रद्धेय बोधिसेन महास्थविर लगायत अन्य भिक्षु अनागारिका गुरुमालहरु तथा उपासक उपासिकाहरुबाट सामूहिक बुद्ध पूजा पछि थाईलैण्डबाट पाल्नुभएको श्रद्धेय परिपूर्ण महास्थविरले दिवंगत श्रद्धेय धर्मपाल महास्थविर पाँच वटा असल गुणले सम्पन्न भएको भन्दै उहाँले बुद्ध शासनमा गर्नुभएको योगदान बारे चर्चा गर्नुभएको थियो ।

सामूहिक महापरित्राण पाठ पछि दुई दुईजना भिक्षुहरुबाट युगल महापरित्राण पाठ कार्यक्रम भएको थियो ।



भिक्षु महासंघबाट सामूहिक रूपमा आह्वान सूत्र पाठ गरी सामूहिक रूपमा शुरु भएको उक्त पवित्र महापरित्राण पाठमा दिवंगत श्रद्धेय धर्मपाल महास्थविरको निर्वाणको कामना गर्दै उहाँको परिवारबाट भिक्षु महासंघलाई दान प्रदान गरिएको थियो ।

कार्यक्रममा विभिन्न विहारबाट पाल्नु भएका भिक्षु अनागारिका गुरुमालहरु तथा उपासक उपासिकाहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अन्तमा सम्पूर्ण महानुभावहरुबाट पुण्यानुमोदन गरि पवित्र महापरित्राण पाठ सम्पन्न भएको थियो ।

## विश्व शान्ति विहारमा दन्त शिविर सम्पन्न

काठमाडौं, फागुन २६ । मीनभवनस्थित विश्व शान्ति विहारको आयोजनामा शनिवार विहारका आवासीय भिक्षुहरुको लागि पहिलो पटक दन्त शिविर सम्पन्न भएको छ ।

अनुभवी दन्त चिकित्सकहरुद्वारा भएको उक्त शिविरमा



विहारका श्रामणेर, भन्तेहरु, उपासक, उपासिकाहरु गरी करिब ५० जनाको सहभागी हुनुभयो । शिविर संचालन गर्न भन्दा पहिला विहारका उपाध्यक्ष भिक्षु बोधिज्ञान महास्थविरले बुद्धले रोगीको सेवा गर्नु आफ्नो सेवा गर्नु सरह रहेको भनी उपदेश दिनुभएको कुरालाई जोड दिई हाम्रो शरीरका अन्य अंगहरु जस्तै दाँत पनि मुख्य अंग रहेको र यसको पनि ख्याल राख्नुपर्ने कुरा बताउनु भएको थियो ।

विहारका दायक समितिका सदस्य प्रदिप शाक्यको ५८ औं जन्मदिनको उपलक्ष्यमा उहाँले यो शिविरको आयोजना गर्नुभएको थियो । उहाँले आफ्नो जन्मदिन बुद्धको उपदेश अनुसार आरोग्य परामा लाभा भनेजस्तै सधैं निरोगी भईरहनु मनुष्य जीवनको लाभ मध्ये एक हो


त्यसकारण पहिलो पटक दन्त शिविरको आयोजना गरेको कुरा बताउनु भयो ।

शिविरमा संयोजक डा. प्रविना शाक्यले हाम्रो नेपालमा मानिसहरुले आफ्नो शरीरको अन्य भागहरुलाई जस्तै दाँतलाई पनि त्यतिकै महत्व दिनु पर्ने मुख सफा भएमा हामी अरु रोगबाट बच्न सक्ने जनचेतना फैलाउनु पर्ने कुरामा जोड दिनु भयो ।

शिविरको अन्तमा उपस्थित श्रामणेर, भन्तेहरुलाई दाँत कसरी माझ्ने र कसरी यसको हेरविचार गर्ने भन्ने बारेमा छोटो कक्षा पनि लिइएको थियो । कार्यक्रममा दन्त चिकित्सक टोलीलाई धन्यवाद पत्र पनि प्रदान गरिएको थियो ।

## प्रधानमन्त्री केपी ओली संघनायक पुज्यपाद श्रद्धेय अश्वघोष महास्थविरको स्वास्थ्य अवस्था बुझ ग्राण्डी हस्पिटलमा

संघनायक पुज्यपाद श्रद्धेय अश्वघोष महास्थविरको स्वास्थ्य अवस्था बुझन प्रधानमन्त्री केपी ओली ग्राण्डी हस्पिटलमा पुग्नु भएको छ ।



टोखास्थित ग्राण्ड इन्टर नेसनल हस्पिटलमा पुग्नु भएका प्रधानमन्त्री ओलीले संघनायक पुज्यपाद श्रद्धेय अश्वघोष महास्थविरको स्वास्थ्य अवस्थाको बारेमा गहिरो चासो लिएको थियो । उहाँ करीब २५ मिनेट सम्म हस्पिटलमा रहेर संघनायक भन्तेको स्वास्थ्यबारे जानकारी लिनु भएको थियो ।

प्रधानमन्त्री ओलीले संघनायक भन्तेको स्वास्थ्य



अवस्था बुद्धा पहलेको भन्दा अहिले स्वास्थ्यमा क्रमिकरूपमा सुधार भएको तर पुर्ण स्वस्थ हुनु केही समय लाने उपचारमा संलग्न डाक्टरले प्रधानमन्त्रीलाई जानकारी गराएको बताउनु भयो । प्रधानमन्त्रीले संघनायक पुज्यपाद श्रद्धेय अश्वघोष महास्थविरको उपचारमा कुनै कसर बाकी नराल्ल निर्देशन समेत दिनु भएको थियो ।

पुर्व मन्त्री कृष्ण गोपाल श्रेष्ठ एवं र काठमाडौं महानगर पालिकाका भेयर विद्या सुन्दर शाक्य र पत्ति राधिका शाक्यसंग आउनु भएका प्रधानमन्त्रीले संघनायक पुज्यपाद श्रद्धेय अश्वघोष महास्थविरको स्वास्थ्य अवस्थाबारे गहिरो चासो राख्नु भएको थियो ।

संघनायक भन्तेको सिघ स्वास्थ्य लाभको कामनाका साथ संघाराम विहार लगायत विभिन्न स्थानहरूमा धार्मिक कार्यक्रमहरूको आयोजना पनि भएको थियो भने हाल क्रमिकरूपमा स्वास्थ्य सुधारेन्मुख दैखिन्छ । साधु ।

## मुटु रोग र मधुमेह रोग सम्बन्धि एक दिने स्वास्थ्य शिविर सम्पन्न

भगवान बुद्धको “२५६३ औं आयुसंस्कार परित्याग दिवस” को गुणानुस्मरणमा “गौतम बुद्ध अन्तर्राष्ट्रिय कार्डियाक (मुटु) अस्पताल” कोटेश्वर काठमाडौंका सहृदयी डाक्टरहरूको सहयोगमा नगदेश बौद्ध समूहको आयोजनामा “एक दिने मुटु रोग र मधुमेह रोग सम्बन्धि स्वास्थ्य शिविर” यही २०७५ फागुन - ९ गते विहारका दिन संचालन गरी सम्पन्न गरीयो । सो शिविरमा यस मध्यपुर थिमि नगर-७, स्थितको ऐतिहासिक-साँस्कृतिक नगरी “नागदेश” लगायत सिन्धुपाल्चोक र दैलेख निवासी जनताहरु कूल १३० जनाले मुटुरोग एवं मधुमेह रोग परीक्षण गरी गराई स्वास्थ्य लाभ गर्नु भएको थियो । सुगार परीक्षण लगायत औषधि समेत निःशुल्क वितरण गरीएको थियो । समूहको तर्फबाट सहयोगी अस्पतालका सहृदयी कल्याणमित्र चिकित्सक लगायत अन्य सहयोगीहरूलाई जलपान र भोजन प्रबन्ध गरीएको थियो ।

शिविर समापन यस नगदेश बौद्ध समूहका अध्यक्ष दीपक राज साँपालको अध्यक्षता भएको सभामा समूहका सचिव उपासक कृष्ण कुमार प्रजापतिले भगवान् बुद्धद्वारा आयु संस्कार परित्याग गर्नु भएको घटनाबारे विवेचना गरी यस्तो पुनित दिनमा मुटु जस्तो संवेदनशील अंगको परीक्षण एवं उपचार कार्य गर्न शिविरको आयोजनामा ठोस योगदान गर्ने सहृदयी संस्था गौतम बुद्ध अन्तर्राष्ट्रिय कार्डियाक (मुटु)

हाठी एक दिन मर्जुपर्छ भन्ने विचार जर्ने बितिकै कलह शान्त हुन्छ । - भगवान् बुद्ध

अस्पतालका श्रद्धेय प्रमुख डा. विकास सुवेदी लगायत वहाँको टोली कल्याणमित्र समूह र निःशुल्क औषधि वितरण गर्ने समूह एवं संस्थाप्रति समूहको तर्फबाट हार्दिक आभारका साथ साधुवाद व्यक्त गरी सधन्यवाद मन्तव्य व्यक्त गर्नु भयो । मुटु अस्पतालका विरिष्ठ डा. एवं टोली प्रमुख डा. विकास सुवेदीले पनि प्रमुदीत भै नगदेश बौद्ध समूहको तर्फबाट सहयोग पाउनु भएकोमा कृतज्ञता ज्ञापन गर्नु भयो । र अन्तमा सभाध्यक्ष दीपकराज साँपालले पनि आफ्नो मन्तव्यका साथ कृतज्ञता ज्ञापन गरी समापन गर्नु भयो । भवतु सब्ब मङ्गल ।

## भगवान् बुद्धको २५६३ औं आयु संस्कार परित्याग दिवस मनाइ नवनिर्मित शान्तिस्तुप (चैत्य) अनावरण

नगदेश बौद्ध समूहको आयोजनामा यही माघ पूर्णिमा (सिपुन्ही) को दिनमा शान्तिका महानायक, तथागत गौतम बुद्धले आयुसंस्कार परित्याग गर्नु भएको गुणानुस्मरणमा भव्य बुद्ध पूजा गरी “२५६३ औं आयु संस्कार परित्याग दिवस” मनाईयो । सो बुद्ध पूजामा प्रमुख अतिथिको रूपमा पाल्नु भएका “अखिल नेपाल भिक्षु महासंघका श्रद्धेय महासचिव भिक्षु कोण्डण्य महास्थविरको श्रीमुखबाट अष्टशील - पञ्चशील ग्रहण गरी भव्य बुद्धपूजा गरेको थियो । बुद्धपूजाकै क्रममा “२५६३ औं आयुसंस्कार परित्याग दिवस” को संस्मरणमा “नगदेश बुद्ध विहार”को कौशीमा यस विहारका बरिष्ठ उपासिका आशा माया तकोको सद्गति र निर्वाण कामनार्थ निर्मित विश्व शान्तिको प्रतीक - “शान्ति स्तुप (चैत्य)” अखिल नेपाल भिक्षु महासंघका श्रद्धेय महासचिव भिक्षु कोण्डण्य महास्थविरको करकमलबाट अनावरण गरी समुद्घाटन गरीयो । तत्पश्चात श्रद्धेय भन्तेज्यूले प्रमुख अतिथिको आशनबाट “बौद्ध जगतमा माघ पूर्णिमाको उपादेयता” भएको बारेमा समयोचित ढंगले व्याख्या विश्लेषण गरी उपस्थित सम्पूर्ण उपासक उपासिकाहरूको ध्यानाकर्षित गरी धर्मोपदेश गर्नु भयो । “अनित्य, दुःख र अनात्म” विषयमा मर्मस्पर्शी ढंगले विवेचना गरी धर्मोपदेश गर्नु भयो ।

सो बुद्ध पूजा कार्यमा “वरिष्ठ उपासिका आशा माया तको” को सद्गति र निर्वाण कामनार्थ शान्तिको प्रतीक-शान्ति स्तुप (चैत्य) निर्माण गर्ने सुमनसाय र सद्इच्छा राखी तन, मन र धनले सहयोग गर्नु भएका तकोको भाव्जा हरी राम बाडे र भाव्जी बुहारी र निर्माण कार्यमा सहयोग गरी

रहनु भएका उपासक तुल्सी बहादुर तकोलाई प्रमुख अतिथि भिक्षु कोण्डप्पले दोसल्ला ओढाई पवित्र खाडा पहिराई सम्मान गर्नु भएको थियो । अन्तमा सामूहिक पूण्यानुमोदन गरी बुद्ध पूजा कार्य सम्पन्न गरियो । तत्पश्चात दान प्रदान कार्य गरी आमन्त्रित श्रद्धेय भिक्षु संघ लगायत अनागारिका गुरुमाँ र अन्य आमन्त्रित सबै उपासक उपासिकाहरुलाई भोजनको प्रवन्ध गरियो । सो दिनको जलपान एवं भोजनको सम्पूर्ण प्रवन्ध दाता हरी राम बाडेको सपरिवारको तर्फबाट भएको व्यहोरा समेत संस्मरण गरी समूहको तर्फबाट साधुवाद समेत व्यक्त गरिएको थियो ।

भोजन कार्य समाप्ती पश्चात धिमे बाजा बजाई शान्तिका प्रतिमूर्ति भगवान् शास्त्राको ढलौटको मूर्ति खटमा राखी ज्ञानमाला भजन गाएर सयौं उपासक उपासिकाहरुले ऐतिहासिक एवं सांस्कृतिक नगरी “नगदेश” परिक्रमा गरी “२५६३ औं भगवान् बुद्धको आयु संस्कार परित्याग दिवस” भव्यताका साथ सम्पन्न भएकोमा यस नगदेश बौद्ध समूह प्रमदीत भै प्रमुख अतिथि भन्ते लगायत सबैमा आयु आरोग्य एवं सुखास्थ्यको कामना गरी साधुवाद समेत व्यक्त गर्दछ । भवतु सब्ब मङ्गलं ।

### नि-यात्रा परित्राण पूजा सम्पन्न

काठमाडौं । नियात्रा परित्राण गुठीको मासिक रूपमा संचालन हुदै आइरहेको नियात्रा परित्राण मासिक पुजा-पाठ कार्यक्रम फागुन २५ गते शनिवार काठमाडौं चाबीहिलस्थित परित्राण गुठिका एक सदस्य रामप्रसाद/गुणकेशरी डंगोलको गृहमा एक समारोह बीच संघ भोजन सहित सम्पन्न भएको छ ।

श्रद्धेय भिक्षु विमलो स्थवरको प्रमुखतामा श्रद्धेय भिक्षु अमतो, जयन्तो भन्तेहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम पंचशिल, बुद्धपुजा, परित्राण, उपदेश-धर्मदेशना



एवं दान प्रदान तथा पूण्यानुमोदन गरी सम्पन्न गरियो ।

मासिक रूपमा पालो हस्तान्तरण गरि संचालित



नियात्रा परित्राण गुठी मासिक पुजा-पाठ कार्यक्रम चैत्र महिनाको लागि रेणु तुलाधरको परिवारलाई बुद्धको प्रतिमा प्रदान गरि पालो हस्तान्तरण गरियो ।

### The Mind Book

